

हिमाली शान्ति

पर्व १०, अंक ९, अक्टोबर २०१४

विश्वासबाट एकताको पेरा फराकिलो हुँदै ।



शान्तिको गहिरो संकल्प

ए हजार !
तपाईँ फता ?

Ikeda International School

Introducing Soka Education



Our Features:

- Education based on Soka Education.
- Education through participatory approach.
- Exchange program with different countries for talented students. (India, Singapore, Japan)
- Scholarship for class toppers (Grade VIII onwards).
- Scholarship offered to school topper in SLC in Soka Ikeda Women College, Chennai, India.
- Free Japanese classes from class I onwards.
- Computer class with updated computer lab and library.
- Extra curricular activities like music, dance, Japanese drumming, taekondo, scout, swimming, art, craft and many more.
- Transportation facilities.
- Routine health check up once in a month.
- Parental education through parents club.
- Workshops and seminars for parents (Health and social issues).
- 100% success in SLC.
- Montessori education system - pre primary.
- Games and other extra activities for pre primary students in order to enhance their creativity.
 - Each Child is Valued (Maximum 20 to 25 students in each class).
 - Hostel facility with Homely environment.



IKEDA INTERNATIONAL SCHOOL
Ravibhawan, Next to Machha Gate
Tel.: 4-279878, P.O.Box: 9340



ਬਾਸ਼ਬਾਰ ਤਫ਼ਤ ਸ਼੍ਰੋਤਹਲੁ

ਨਿਚਿਰੇਨ ਵਾਇਸ਼ੋਨਿਨਕਾ ਲੇਖਹਲੁਕੋ ਪਹਿਲੋ ਅਧਿਆਯਲਾਈ WND-1 ਰ ਕਮਸ਼ ਦੋਸ਼੍ਟੋ ਅਧਿਆਯਲਾਈ WND-2 ਪਛਾਡੀ ਪ੍ਰਤਿ ਨਮ੍ਬਰ ਲੇਖਿਏਕੋ ਛ।

ਨਿਚਿਰੇਨ ਵਾਇਸ਼ੋਨਿਨਕੀ ਗੋਸ਼ੋ ਸਙਗਹਲਾਈ GZ ਪਛਾਡੀ ਪ੍ਰਤਿ ਨਮ੍ਬਰ ਲੇਖਿਏਕੋ ਛ।

ਮੌਖਿਕ ਰੂਪਮਾ ਪ੍ਰਚਾਰ ਗਰਿਏਕੋ ਉਪਦੇਸ਼ਹਲੁਕੋ ਰੇਕਡਲਾਈ OTT ਪਛਾਡੀ ਪ੍ਰਤਿ ਨਮ੍ਬਰ ਲੇਖਿਏਕੋ ਛ।

Burton Watson (ਵਰਟਨ ਵਾਤਸਨ) ਦ੍ਰਾਰਾ ਅਨੁਵਾਦ ਗਰਿਏਕੋ ਸਫ਼ਰਮਪੁਣਡਰੀਕ ਸੁਤ੍ਰਲਾਈ LS ਪਛਾਡੀ ਪ੍ਰਤਿ ਨਮ੍ਬਰ ਲੇਖਿਏਕੋ ਛ।



<p>सम्पादकको कलम (महिलाहरू वीचको वार्तालाप अनन्त आशा र खुशीको स्रोत हो)</p> <p>प्रश्न / उत्तर (वास्तविक साहस मनेको के हो ?)</p> <p>विजय तर्फ (बुद्धिमत्ता आफ्नो जीवन समर्पित गर्नुको अर्थ/अर्थपूर्ण जीवन जीउदै.....)</p> <p>छलफल सभाको लागि अध्ययन सामाग्री (आस्था र प्रवृत्ति)</p> <p>मार्गदर्शन (कृतज्ञता र सुख)</p> <p>भविष्य सिर्जना गर्दै (हरेक चुनौतीलाई प्रार्थनाद्वारा समाधान गर्दै अगाडि बढनेछु)</p>	<p>२</p> <p>३</p> <p>६</p> <p>१६</p> <p>२४</p> <p>२८</p>	<p>हामी सबैको परिस्थिती र अवस्थाहरू फरक- फरक छन् - हामी मध्ये कसैको त्यति फूर्सद नहुन सक्छ । तैपनि, गाक्काई क्रियाकलापहरूमा सहभागी हुन म तपाईंहरू सबैलाई हौसला दिन चाहन्छु किनभने यसले तपाईंलाई मात्र नभई तपाईंको सम्पूर्ण परिवार नै सौभाग्यले सुशोभित हुनेछ ।</p>
---	--	---

<p>प्रधान सम्पादक : श्रीमती शहना श्रेष्ठ</p> <p>सह सम्पादक : श्री कृष्ण द्वार्ही सुश्री युरिका शाक्य श्री विजेन श्रेष्ठ</p> <p>कम्प्युटर कला सल्लाहकार : श्री नविन मानन्थर</p> <p>स्टिपोर्टर : सुश्री विक्षा सिंह</p> <p>पुस्ट रिहर्सर : श्री लक्ष्मण ढंगोल</p> <p>सर्वाधिकार : नेपाल सोका भावकाई इन्टरनेशनलमा सुरक्षित</p> <p>फोन नं : ४०३८४८२ ४०३८४८३ पोब : ७८८, कलंकी काठमाडौं, नेपाल १९</p> <p>मूल्य : रु ३० ।</p>
--





शान्ति: शुरूको प्रतिबद्धता

शान्ति आफू भन्दा टाढा छ भन्ने कुरा होइन, शान्ति आफू संगै छ र मात्र हामीले देख्न सकिरहेको छैन । आफू भित्र नै असीमित शान्तिको सम्भावनाहरू हुँदाहुँदै पनि हामीले बाहिरी रूपमा शान्ति खोजिरहेको हुन्छ ।

शान्ति हामीले मेहेनेत गरेर हासिल गर्नु पर्ने कुरा हो, जुन हामीहरूले अवश्य पाउन सक्ने छौं । कोसेनरूपू भनेको पनि यहि शान्ति पाउन र अरूलाई पनि दिन गरिने मेहेनेत र परिश्रम हो ।

निचिरेन दाइशोनिन भन्नु हुन्छ “सबै मानिसमा बुद्ध प्रकृति हुन्छ ।” अवश्य पनि हामी सबै मानिसमा अपार बुद्ध प्रकृतिका गुणहरूले भरिएको हुन्छ । एक अकोलाई आदर गर्ने, सद्भाव दिने र इमान्दार हुनु नै शान्ति हासिल गर्ने सच्चा मार्ग हो । त्यसैले हामीले यस महान जीवनलाई नै बदल्ने सिद्धान्त युवाहरूमा बाँद्नु धेरै नै महत्वपूर्ण छ । यसले युवाहरूलाई गलत मार्गमा हिँड्न र भ्रममा पर्नबाट रोक लगाई सही र सक्षम हुन सिकाउँदछ ।

सही सिद्धान्तलाई सधै साथ दिइरहने पहिलो गुरु माकिगुचिले दोश्रो युद्ध ताका त्यति बेलाका सैनिक शासकको दबावमा यस सिद्धान्तलाई त्याग्न उत्प्रेरित गरेतापनि आफू कुनै पनि कारणबाट सही मार्ग नत्याग्ने प्रतिबद्धता लिंद वहाँको निधन जेलमा नै हुन पुग्यो ।

सत्य तितो हुन्छ तर सही हुन्छ । वहाँको शिष्य तोदा जो आफ्नो गुरु संगै जेल पुग्नु भएको थियो । वहाँ जेलबाट छुटिसकेपछि आफ्नो गुरुले गर्नु भएको प्रतिबद्धता प्रति अडिग भएर गुरुको सिद्धान्तलाई युद्ध पछिको कहलाग्दो अवस्थामा शान्तिको लागि संघर्ष गर्न एकलै उभिनु भयो ।

यसरी गुरु इकेदाले पनि आफ्ना दुई गुरुहरूको

भावनालाई बोल्दै, दृढतापूर्वक त्यति बेलाको सत्तावादी संग लहनु भयो । वहाँले १९६० को अक्टोबर २ का दिन विश्व शान्तिको क्रममा पहिलो पाईला जापान बाहिर टेक्नु भयो र विश्वमा भित्राको पुल बाँद्ने कार्य शुरू गर्नु भयो । शान्ति, संस्कृति र शिक्षाको सञ्जाललाई वृहत् बनाउँदै सबै मानिसलाई न्यानो घेरामा बाँद्ने प्रयासलाई अगाडि बढाउनु भयो ।

हामीले हरेक व्यक्तिलाई मूल्यवान ठानु पर्छ । यस कार्यमा अनेकौं बाधा र शत्रुहरूले अवरोध पुऱ्याउन सक्छ । तर यदि हामीले यसलाई निरन्तरता दिँदै हाम्रा गुरुहरूको भावनालाई अंगाल्दै हिडेमा अवश्य पनि हामी आफ्नो लक्ष्यमा पुग्न सफल हुनेछौं ।

यस कार्यमा हामी जस्ता साधारण व्यक्तिहरू विवेकी र बलियो हुनु जस्ती छ । विशेष गरि, कुनै पनि ठोस उद्देश्यको लागि एक्यबद्ध हुनु महत्वपूर्ण हुन्छ । त्यसैले विशेष गरि युवाहरू असल साथीहरू संग सुमधुरतापूर्वक सधै निचिरेन दाइशोनिनको बौद्ध साधनामा जीवनलाई आधारित गरेर हिँड्नु जस्ती छ ।

आफ्नो जीवनको समस्याहरू संग सामना गर्दै आफ्नै मानव क्रान्तिलाई चुनौती दिन निरन्तरता दिनुहोस् । यसको लागि प्रार्थना गर्नुस, अध्ययन गर्नुस, वार्तालापमा व्यस्त हुनुस, कार्यहरू गर्नुस, मेहेनेत गर्नुस, आफ्नो र अरूको खुशीको लागि तपाईंको समाज, भूमिको समृद्धिको लागि र विश्वभर शान्ति फैलाउन निरन्तर अगाडि बढिरहनुस् ।

यहाँ
हिमाली शान्ति

हिमाली शान्ति
सम्पादक



वार्तविक साहस अनेको के हो ?

मानिसले प्रयास गर्ने विभिन्न क्षेत्रहरूमा साहस देरेन सक्छौं, जस्तै जोखिमपूर्ण कार्यमा सहभागी हुन अथवा खेलकुदमा अगाडि बढन साहस चाहिन्छ तर यो साहसको एउटा पक्ष मात्र हो । असावधानी तवरले तमाशा देखाउने अथवा भगडालु बन्ने साहस भनेको हामीले कुरा गरिरहेको साहस भन्दा धेरै भिन्न छ । अनावश्यक खतरा मोल्नु साहस जस्तो देखिन सक्छ, तर यसमा नैतिक आधार हुँदैन । यसमा बुद्धिमत्ता र अरु प्रतिको सौहार्दताको कमी हुन्छ जुन सहयोगको भावना सबै मानव जातिलाई आवश्यक हुन्छ ।

सबैभन्दा महत्वपूर्ण साहस भनेको दैनिक रूपमा उत्तम जीवनयापन गर्ने साहस हो, जस्तै अध्ययनको लागि कडा परिश्रम गर्ने साहस अथवा असल तथा मजबुत मित्रताको गाँठो कायम राख्ने वा बनाउने साहस । यस किसिमको साहसलाई अथक प्रयत्न पनि भन्न सक्छौं, एउटा सद्गुण जसले हात्रो जीवनलाई सकारात्मक दिशातर्फ ढोन्याउँछ । वास्तविक साहसको अर्थ शान्तिपूर्ण, समुचित र लाभकारी क्रियाकलापहरू गर्नु हो । त्यस्तै वार्तविक साहस भनेको इमान्दारीतापूर्वक सदा प्रयत्नशील भएर बाँच्नु हो । यहि नै सबैभन्दा अमूल्य साहस हो; यहि नै दृढ, अग्रान्त र स्वस्य साहस हो । यस्तो साहस भद्रकिलो हुँदैन तर यो साँच्चकै अति महत्वपूर्ण हुन्छ ।

सही तरिकाले जीवन जिउने र सही मार्गमा हिँड्ने शक्ति भनेकै साहस हो । यो धेरै किसिमको हुन सक्छ-उदाहरणका लागि, आफ्नो देश र विश्वमा दिगो शान्ति हासिल गर्न उत्तम उपाय सोच्नु र त्यसलाई पूरा गर्ने कार्यमा लागिपन्नु । त्यस्तो साहस दृढ विश्वासबाट जन्मिन्छ । अथवा मानिसहरूलाई सुखी बनाउन र समाजलाई उत्तम स्थान बनाउन के योगदान पुन्याउन सकिन्छ भनेर सोच्ने र उक्त लक्ष्यलाई हासिल गर्न सिर्जनात्मक कार्य गर्ने । यो मानवताको निम्न स्नेहको साहस हो । अथवा आमा वा स्कूलको शिक्षकका रूपमा आफ्नो बच्चाहरूका निम्निके गर्न सकिन्छ भनेर सोच्ने अथवा आफ्नो साथीहरूलाई कसरी मदत गर्न सकिन्छ वा साथ दिन सकिन्छ भन्ने बारे सोच्नु हो । त्यो नै दैनिक जीवनको निस्वार्थ साहस हो ।

सबैभन्दा महत्वपूर्ण साहस
अनेको दैनिक २४प्रा उत्तम
जीवनयापन गर्ने साहस हो
जस्तै अद्ययनको लागि कडा
परिश्रम गर्ने साहस अथवा
असल तथा मजबुत मित्रताको
गाँठो कायम राख्ने वा बनाउने
साहस ।

दूलो होस् वा सानो साहस भनेको साहस नै हो । दुबैमा अरूको सेवा गर्ने उच्च भावना समेटिएको हुन्छ । अर्कोतर्फ, केवल आफ्नो स्वार्थ मात्र खोज्नु भनेको काथर र स्वार्थी भावना हो । यस्ता मानिसले चोरी, अत्याचार, हत्या, धम्की हातहतियारको त्रास देखाउने र युद्ध निम्त्याउने गर्न्छन् । यस्तो दानवीय कार्य गर्ने मानिसहरू कायर हुन् । उनीहरूसंग साहस हुँदैन । कायरता खतरानाक हुन्छ ।

लाग्नेछन् । उनीहरू कठिनाइहरूबाट भागेर सरल र सहज जीवनयापन मात्र खोजेछन् । फलस्वरूप, साहसको कमी भएका ब्यक्तिहरूले अरूको सुखको लागि आफूलाई समर्पित गर्न सक्दैनन् न आफूलाई नै प्रगति गर्न सक्छन् न त कुनै महत्वपूर्ण वा अनन्त कुरा नै हासिल गर्न सक्छन् । यो उनीहरूको इजिजनले काम गर्न छोडेको जस्तै हो ।

जर्मनीका कवि गेटे (१०४८-१८३२) ले घोषणा गर्नुभएको थियो कि, सम्पति र स्वाति गुमाउनु कुनै दूलो कुरा होइन किनभने यसलाई तापाईंले पुनः प्राप्त गर्न सक्नु हुन्छ भने साहस गुमाउनु भनेको सबैकुरा गुमाउनु हो । “जाहेम जेनिएन” (VII) शीर्षक कवितामा गेटेले लेख्नु भएको छ :

सम्पति गुम्नु - अलिकति गुम्नु हो !

आफूले आफैलाई नियाल्नुस्

र नयाँ प्राप्त गर्न खोज्नुस् ।

सम्मान गुम्नु - धेरै गुम्नु हो !

केवल राम्रो स्वाति हासिल गर्नुहोस्

सबैसंग आ-आफ्नै किसिमका आशा, सपना, जीवनशैली, आदर्श, खुशी, दुःख, पीडा र सन्तापहरू हुन्छन् । हामीमा जतिसुकै उत्कृष्ट महान सपनाहरू, वैभवपूर्ण आदर्शहरू वा उच्च आशाहरू भएतापनि अन्ततः तिनीहरूलाई वास्तविकतामा बदल्न साहसको आवश्यकता हुन्छ । हामीले यस संसारमा महान विचार वा योजनाहरू ल्याएता पनि अथवा अरूप्रति असीमित करूणा जगाएतापनि त्यसलाई कार्यमा उतार्ने साहस नल्याएसम्म ती कुराहरूको कुनै अर्थ हुँदैन । कार्य विना त्यसको कुनै अस्तित्व हुँदैन ।

साहसी ब्यक्तिमा जीवनका उतारचढावहरूलाई पार गर्दै आफूले रोजेको लक्ष्य र सपनाहरूलाई साकार पार्दै अगाडि बढ्ने साहस हुन्छ । साहस एक शक्तिशाली सम्पति हो । साहसको कमी भएका ब्यक्तिहरू सही मार्गबाट भइकिनुका साथै निरुत्साहित, नकरात्मक र विनाशको मार्गमा

दूलौ हौस् वा सानो साहस भनेको साहस नै हौ । दुबैमा डार्क्यो सेवा गर्ने उच्च भावना समेटिउको हुन्छ । अर्कोतर्फ, केवल आफ्नो स्वार्थ मात्र खोज्नु भनेको काथर र स्वार्थी भावना हो । यस्ता मानिसले चोरी, अत्याचार, हत्या, धम्की हातहतियारको त्रास देखाउने र युद्ध निम्त्याउने गर्न्छन् । यस्तो दानवीय कार्य गर्ने मानिसहरू कायर हुन् । उनीहरूसंग साहस हुँदैन ।

र मानिसहरूले आपनो मन बदल्ने छ ।

साहस गुम्नु - सबैकुरा गुमाउनु हो !

बरु कहिल्यै नजन्मेको भए वेश हुन्यो ।

साहस हामी भित्रै निहित हुन्छ । यसलाई आपनो जीवनको गहिराइबाट उजागर गर्नु पर्दछ । यदि तपाईंले केही चुनौतीको सामना गर्न साहस बढल्नु हुन्छ भने तपाईंले कहिल्यै पश्चाताउनु पर्ने छैन । “यदि मसंग अलि धेरै साहस भइदिएको भए कति हुन्यो ।” भन्ने अभिलाषामा आफ्नो जीवन खर्चिनु करि विडम्बनायुक्त हुन्छ होला । जस्तोसुकै परिणाम निस्केपनि तपाईलाई सही लागेको मार्गमा अगाडि बढन एक पाइला चाल्नु नै महत्वपूर्ण हो । अरुले के सोच्नान् भन्ने बारेमा चिन्ता लिनु आवश्यक छैन । आफूप्रति सच्चा बन्नुहोस् । अन्ततः यो जीवन तपाईंकै हो ।

आवश्यक हुन्छ । साहस नै त्यस्तो शक्ति हो, जसले त्यस्ता कार्यहरूलाई सम्भव तुल्याउँछ । त्यस्ता कार्यहरूमा उनीहरूप्रति ध्यानाकर्षण नभएतापनि उनीहरू तेजस्वी रूपमा चम्किरहेको हुन्छ ।

निष्कपट आस्था भएका मानिसहरू साँचिचकै साहसी हुन्

बुद्ध धर्म भनेको पनि साहस हो । निचिरेन दाइशेनिन घोषणा गर्नुहुन्छ, “यदि निचिरेनका शिष्यहरू कायर छन् भने उनीहरूले केही पनि हासिल गर्न सक्नेन् ।” (WND 1481) उहाँले निरन्तर रूपले साहसको महत्वबारे जोड दिनु हुन्यो । हाम्रो आस्थाको निम्नि कुनै पनि विधनहरू माथि हामीले विजय हासिल गर्नु नै पर्दछ । त्यो नै साहस हो । यो जीवनको अति नै वैभवपूर्ण मार्ग हो । यसले अरुलाई पनि साहस जगाउन प्रोत्साहित गर्नेछ ।

सत्यको लागि उभिने साहस

मानिसले न्यायको लागि एकलै भएपनि उभिने साहस जुटाउन सक्यो भने मात्र उनीहरूले संसारलाई शान्ति र समृद्धिको मार्गमा ढोन्याउन सक्छ । जब ती साहसी व्यक्तिहरूको शक्तिको मेल भएर ऐक्यबद्ध हुन्छ, उनीहरूले समाजलाई बदल्न सक्छ । तर यो सबै तपाईबाट नै शुरु हुन्छ । तपाई नै साहसी हुनु पर्दछ । त्यसपछि अरु सबैले पछ्याउनेछन् ।

साहस भनेको सत्य हो, न्याय हो । यो सबै सत्कार्य गर्ने इच्छा राख्ने, न्यायोचित समाजको निर्माण गर्ने र असल मानव बन्ने इच्छाबाट उजागर हुन्छ ।

यदि हामीले आफूलाई मात्र नभई मानवीयताको साथै संसारको लागि भलो गर्नु छ भने हामीलाई साहसको

त्यस्तो व्यक्तिहरू महान् हुन् - तिनीहरू बोधिसत्त्व र बुद्धहरू हुन् । साहसी मानिसहरू उनीहरू नै हुन् जसले सही आस्था अंगलेको हुन्छ र त्यसै विश्वासको निम्नि लागी पर्छन् । उनीहरू महानायकहरू हुन् जसको हृदयको दुक्दुकी ब्रम्हाण्डको आधरभूत लयसंग मेल खाएको हुन्छ । त्यो व्यक्ति जहाँसुकै भएतापनि उनीहरूको आफ्नो जीवन, परिवार, सहपाठी, समाज, देश र संसारमा चहकिलो सूर्योदय हुन्छ ।

दाइमोकु नै साहसको शक्तिशाली श्रेत हो । साहसको इज्जिजन संचालन गर्ने भिल्को हो । दाइमोकु प्रार्थना गर्नु आफैमा पनि साहसको कार्य हो ।

त्यसकारण जस्तोसुकै चुनौतीको सामना गर्नु परेतापनि म चाहन्छु कि तपाईहरूले “एक कदम अगाडि बढने साहस गर्नुस् ।”

विजय तर्फ

दि न्यू ह्युमेन रिमोलुसनबाट उद्धृत गरिएका मार्गदर्शनहरू

परिचयः

दि न्यू ह्युमेन रिमोलुसन अध्याय ४ मा एस.जि.आई. का अध्यक्ष दाइसाकु इकेवाले सन् १९६१, जुलाई २८ मा नागानो प्रान्तको किरिगामिने पहाडमा छैठौं बाह्य प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभयो । त्यसपछि, अगष्ट २१० सम्म ताङ्सेकि - जी मा सम्पन्न भएको गृष्म प्रशिक्षण कार्यक्रममा उहाँले बौद्ध मार्गीको उद्देश्य र लक्ष्यको रूपमा निचिरेन दाइशोनिनको बुद्धधर्ममा आधारित भएर शान्त समाज हासिल गर्ने चार भिन्ना भिन्न चरणमा "रिस्सो आनकोकु रोन" भन्ने गोशो अध्यन गर्नुभयो । सन् १९६१ अक्टोबर ४ देखि डा. इकेवा सदस्यहरूलाई हौसला दिन र जर्मनको बर्लिन पर्खाल भ्रमण गर्न युरोपको यात्रा गर्नुभयो ।

बुद्धधर्ममा आफ्नो जीवन समर्पित गर्नुको अर्थ

सन् १९६१ जुलाई २१ मा शिनझचि यामामोटोले नागानो प्रान्तको किरिगामिने पहाडमा भएको छैठौं सुइको काईको बाह्य प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभयो । प्रशिक्षण कार्यक्रमको समापन पछि उहाँले केही प्रतिनिधि लिङ्गहरूलाई प्रश्न-उत्तर चरणको लागि उहाँ बसिरहनु भएको ठाउँमा बोलाउनु भयो । युवा पुरुषहरू उत्सुकताका साथ भेला भए र विभिन्न प्रश्नहरू सोधे । उनीहरू मध्ये एकजनाले सोध्योः

जब मैले गोशो पढ्छु, बुद्धत्व प्राप्त गर्ने साँचो
भनेको बुद्धधर्ममा आफ्नो जीवनलाई समर्पित गर्नु वा अर्कोतर्फ,
धर्मको लागि आफ्नो जीवन समर्पण गर्नु हो । यदि त्यहाँ
ठूलो यातना आएतापनि श्री माकिगुचिले गर्नुभएको जस्तै

चाहेमा म मर्न र लड्न तयार छु । तर वर्तमान अवस्थाबाट हेर्ने हो भने त्यस्तो परिस्थितीहरूको सामना गर्नुपर्ला जस्तो देखिंदैन भने हामीले बुद्धधर्ममा आफ्नो जीवनलाई समर्पित गर्ने भन्ने धारणालाई कसरी अर्थयाउने ।

ये बौद्धमार्गीहरू कसरी बाँच्नुपर्छ भन्ने वारेमा गम्भिर र विस्तृत विचारहरूबाट निकिलएको स्पष्ट प्रश्न थियो ।

शिनङ्गचि यमामोटोले जवाफ दिनुभयोः “लिङ्गको जिम्मेवारी लिएको भएकोले मेरो आशय भनेको मेरो बहुमूल्य सदस्यहरूले आस्था सम्बन्ध यातनाहरूको कारण उनीहरू कसैले पनि आफ्नो जीवनलाई त्याग्न नपरोस् भन्ने हो । त्यसकारण, म मेहेनतका साथ काम गरिरहेको छु । म कोही एकजना सदस्यलाई पनि त्याग्न चाहन्न । यो मेरो भावना हो ।

तैपनि, कसैले जतिसुकै विवेकपूर्ण वा कौशलपूर्ण सावधानी लिएतापनि, गोशोमा वर्णन गरिएको जस्तै ठूलो जीवन घातक यातना अझै घट्न सक्छ । यदि त्यस्तो भयो भने मेरो इच्छा भनेको म एकलोको बलिदानले पुगोस् । यो एक सच्चा लिङ्गको भावना हो । सम्पूर्ण मानिसको सुखको लागि दाइशोनिनको उपदेशलाई वृहत फैलाउने क्रममा सबैकुरामा ध्यान दिएर उत्तम कदम चाल्न विवेक, संकल्प र कार्यक्रा साथ गहिरिएर विचार गर्दै म सधै वास्तविकतालाई चारैतरबाट हेरिरहेको हुन्छ ।

यदि कोही लिङ्गले विना सोची हतारमा अगाडि बढ्छ भने त्यहाँ अनुत्क्रमणीय गल्ती हुने सम्भावना हुन्छ । लिङ्गको जिम्मेवारी साँच्चिकै गाहो हुन्छ ।

आफ्नो जीवनलाई बुद्धधर्ममा समर्पित गर्ने सन्दर्भमा, वर्तमान परिस्थिती अनुसार यसको अर्थ, कोसेनरूफुलाई जीवनको आधारभूत उद्देश्य बनाउँदै यस लक्ष्यलाई हासिल



गर्न लामो र उपयोगी जीवन जीउनु हो । यहि नै बुद्धधर्ममा आफ्नो जीवनलाई अर्पण गर्नुको अर्थ हो । सोका गाक्काईको सदस्यको रूपमा कोसेनरूफुलाई आफ्नो जीवनको आधार बनाउने संकल्प लिने वित्तिकै तपाईं आफ्नो कार्य थलोमा एक उत्कृष्ट व्यक्ति बन्नु अत्यावश्यक छ । यदि तपाईंले काममा राम्रो गर्न सक्नु हुन्न भने तपाईंले यो बुद्धधर्म कति उत्कृष्ट छ भन्ने कुरा अरुलाई देखाउन सक्नु हुन्न र कसैले पनि आस्था अंगाल्न चाहैदैनन् । त्यसैकारण, तपाईंले सुखी र सुमधुर परिवार सर्जना गर्न र आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्न प्रयत्न गर्नु पर्दछ । कोसेनरूफुमा समर्पित जीवन जीउनुको अर्थ समाजमा सफलता र व्यक्तिगत सुख हासिल गर्नु हो । बुद्धधर्ममा समर्पित हुनुको अर्थ विगोगान्त जीवन जीउनु होइन ।

शिनङ्गचि यमामोटोले बुद्धधर्ममा आफ्नो जीवनलाई समर्पण गर्नुको अर्थलाई अलि फरक दृष्टिकोणबाट वर्णन गर्दै जानुभयो ।

सायद, अर्को पक्षबाट हेर्दा उहाँले भन्नुभयो, “कोसेनरूफुको लागि गर्ने क्रियाकलापमा तपाईंले कति समय व्यतित गरेको छ भन्ने कुरा आउँछ । यो अत्यन्त मिथ्या दृष्टिकोण हुन सक्छ तर उदाहरणका लागि यदि तपाईंले गाक्काई क्रियाकलापमा दैनिक दुई घण्टा समय व्यतित गर्नुभयो भने ६० वर्षमा तपाईंले बुद्धधर्मको लागि आफ्नो जीवनको ५ वर्ष दिनुनेछ ।

कोसेनरूफुलाई आफ्नो जीवन बनाउने संकल्पका साथ जीउँदै आफ्नो लक्ष्यलाई अगाडि बढाउन प्रयत्नरत जीवन नै बुद्धधर्ममा आफ्नो जीवनलाई समर्पित गर्नु हो ।

शिनङ्गचिले युवाहरूको फरासिलो प्रश्नहरूलाई कदर गर्नुहुँदै इमान्दारीताका साथ उत्तर दिनुभयो । प्रश्नहरू भनेको उत्सुक भावनाको संकेत हो । समूहको अगाडि प्रश्न सोधन साहस चाहिन्छ । तैपनि, प्रश्न सोधने व्यक्तिहरूको उपस्थिती महत्वपूर्ण हुन्छ किनभने प्रश्नहरू उठाएर उनीहरूले आफ्नो शंकलाई मात्र हटाउने नभई असू सबैलाई बुद्धधर्मको महानता तर्फ बुझाउन ढोन्याउँदै असूहरूको शंकलाई पनि हटाउँछन् ।

अर्थपूर्ण जीवन जीउँदै २ उत्कृष्ट लिङ्ग बन्दै

युवा महिला वर्गका खायो-खाई सदस्यहरूले सन् १९६१ जुलाईमा किरिगामिनेमा बाह्य प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका थिए र शिनझिचि यामामोटो सुझको-खाई को बाह्य प्रशिक्षण कार्यक्रम सकिसकेपछि त्यहाँ जानुभयो । त्यहाँ उहाँले खायो-खाई सदस्यहरूसंग प्रतिक्रिया गर्नुभयो र लिङ्गको सच्चा भावनाको बारेमा बताउनुका साथै अर्थपूर्ण जीवन जीउने कलालाई कसरी निखार्ने भन्ने बारेमा बताउनु भयो ।

मलाई आशा छ आज तपाईंहरूले आफ्नो शरीर र मस्तिष्कलाई न्यायाम गर्नुहुनेछ । यसका साथै कृपया, तपाईंहरू रमाएर आफ्नो शक्तिलाई तन्दुरुष्ट बनाउनुस् । बुद्धधर्मले पूर्णरूपले आफ्नो जीवनमा रमाउनुस् भन्ने कुरा सिकाउँछ । सादोमा निवारित हुनुहुंदा पनि दाइशेनिनले लेरनुभयो: “म अहिले निर्वासनमा भएतापनि अत्यन्त हर्षित छु ।” (*The True Aspect of All Phenomena, WND-1, 386*) ती शब्दहरू मौलिक बुद्धको उच्च अवस्था र गहन दृढ विश्वासबाट आएका हुन् । निर्वासनको यातना खप्नु परेतापनि दाइशेनिन असीमित हर्षले भरिएको थियो । आस्था भनेको जुनसुकै परिस्थीतीमा पनि पूर्णरूपले आफ्नो जीवनमा रमाउनु हो ।

शिनझिचिको कुरा सुनिसकेपछि युवा खायो-खाई सदस्यहरूको आँखा चम्कियो ।

श्री तोदाले अक्सर भनुहुन्यो कि, बुद्धत्व भनेको त्यस्तो अवस्था हो जहाँ कसैले केवल जीवित हुनुमा गहन र दवाउन नै नसकिने हर्षले भरिपूर्ण हुन्छ । अवश्य पनि,

हामीले जीवनमा कडा मेहेनत गर्नुपर्छ र यो अपरिहार्य हो । विद्यार्थीको रूपमा तपाईंले लगनशील भएर पद्नु पर्दछ । अनि जब तपाईंले जागीर खान थाल्नु हुन्छ, तपाईंले इमान्दारीतापूर्वक आफूलाई काममा लगाउनु पर्दछ । न त विवाहले सहज जीवनको निश्चित गर्दछ बरू यसले नयाँ जिम्मेवारीहरू वहन गर्न समर्थ तुल्याउँछ जसमा घरायसी कार्य र बालबच्चा हुर्काउने जस्ता महत्वपूर्ण कार्य पर्दछ । त्यो समयमा ती कुराहरू अर्थात जिम्मेवारीहरू तपाईंको जीवनको लडाई क्षेत्र जस्तै देखिनेछ ।

जीवन जीउने कलामा साँच्चकै पारङ्गत गरिसकेका न्यक्तिहरूले त्यस्ता संघर्षहरूमा अर्थ खोज्छन्, उद्देश्यलाई शिंचित गर्दछ, लक्ष्य राख्छन् र जीवनका चुनौतीहरूमा उत्सुकतापूर्वक उभिन्छन् । उनीहरूले सम्भव भएसम्म हरेक मिनेतलाई अर्थपूर्ण र रमाइलो बनाउँछन् । सुख हामी बाहिर विद्यमान छैन । यो हामी भित्रै छ भन्ने कुरा बुद्धधर्मले सिकाउँछ ।

तपाईं, लिङ्ग र पनि भएकोले तपाईंले पर्दा पछाडि रहेर कसले प्रयास गरिरहेका छन् र कसले कडा मेहेनतले

काम गरिरहेका छन् भन्ने कुरामा सदैव जागृत हुनु नै पर्दछ ।

लिंडर जसले अगाडि र प्रमुख मञ्चमा वा सतही रूपमा मात्र के भैरहेको छ भनेर याद राख्छन् उनीहरूले आफ्नो सदस्य साथीहरूलाई ठूलो क्षति पुऱ्याइरहेको हुन्छ ।

यदि त्यस्तो अवस्था फैलियो भने अन्ततः सबैले स्वस्वपवारे मात्र हेरचाह गर्नेछन् र अझ वास्तवमै उनीहरूले आफ्नो उत्कृष्ट गर्ने भन्दा आफूलाई राम्रो देखाउन तिर ध्यान दिन्छन् ।

उदाहरणको लागि, जब तपाईं सभामा सहभागी हुनुहुन्छ र त्यहाँ तपाईंले राम्रो नारा भएको ब्यानर वा विशेषरूपले सजाईएको ब्यानर भुण्डियाएको देख्नुहुन्छ भने एक उत्कृष्ट लिंडरले तुरुन्तै यो कसले र कसरी बनाएको भनेर सोचिहाल्छ । उत्कृष्ट लिंडर हुनुको भिन्नता भनेको त्यहाँ नभएका ब्यक्तिहरू प्रति उसको स्वाल किं छ भन्नेले छुट्याउँछ । उदाहरणको लागि, तोकिएको स्थानमा सदस्यहरू पुग्यो कि पुगेन् भन्ने कुरा जाँच्न बाहिर खटाईको सदस्यको बारेमा सोच्ने कि, उनीहरूलाई चिसो लाग्यो कि ? के उनीहरूले खाना खाए होलान् ?

मानव सेवा र हेरिचार नै उत्कृष्ट संस्था निर्माण गर्ने साँचो हो । जब मानिसहरू आफू प्रशंसीत भएको महशुस गर्दछ अनि उनीहरू आफूले सक्दो गर्दछन् । न तह न त



नियमहरूले नै संस्थालाई सुचारू रूपले चल्न दिन्छ ।

खाना खाइसकेपछि, उनीहरूले लोक नृत्यहरूका साथ रमाईलो गर्न थाले । युवा साथीहरू जीवन्त र हर्षले भरिपूर्ण हुनुका साथै सुन्दर फक्रेको फूल भै नृत्य गरिरहेको देखिन्छ ।

शिनझिले युवा महिला वर्गका लिंडरहरूलाई हेदै भन्नुभयोः युवा महिला वर्ग भनेको सोका गाक्काईको फूल हो । मलाई आशा छ, तपाईंहरूले क्रियाकलापहरूलाई सदैव हर्ष र असल समझदारीका साथ लिनुहुनेछ जुन आज हामीले यहाँ देख्न सक्छौ । प्रसन्न र उज्ज्वल भएर तपाईंले भेट्ने सबैलाई हर्षित तुल्याउन सक्नु नै आस्थाको उत्कृष्ट प्रमाण हो ।

त्यहि समयमा, युवा महिला वर्गको मुख्य आधार खायो-खाईका सदस्यहरू दिनरात प्रचार-प्रसार क्रियाकलापहरूमा ब्यस्त हुन्छन् । यदि गाक्काईले ३० लाख घर-परिवारलाई प्रचार गर्ने लक्ष्य हासिल गर्ने हो भने यसरी मात्र पूरा गर्न सकिन्छ भनेर आशा गर्न सकिन्छ । तर शिनझिले ती युवा लिंडरहरू, विना कुनै उद्देश्य र आफ्नो वरिपरि रहेकाहरू प्रति कुनै भावुकता विना अगाडि बढेको हेर्न चाहनु हुन्न । उहाँलाई थाहा थियो कि, त्यस्ता सदस्यहरू पछिसम्म रहेदैनन् र अरूले मनपराउँदैनन् ।

आस्थाको उद्देश्य, हाम्रो मानवीयतालाई पूर्णतया फक्रन दिनु हो । एउटा फक्रेको फूलले पनि यसको वरिपरि उज्यालो पार्नुका साथै त्यसलाई हेर्नेलाई प्रशन्न तुल्याउँछ । त्यस्तैगरि, सच्चा आस्था भनेको जति बढी कसैले प्रयास गर्दछ उति नै बढी उ अरूप्रति विचारणीय हुन्छ र उति नै बढी उ वा उनी जीउनेछ र प्रशन्न हुनेछ ।

समयको न्यायचित उपयोग गर्दै

सन् १९६१, अक्टोबरमा, सिनझिचि यामामोटो युरोपका सदस्यहरूलाई हौसला दिन डेनमार्कको कोपेनहेगनको यात्रा गर्नुभयो । त्यहाँ उहाँले जापानको चुगोकु क्षेत्रको दोश्रो समूहका युवा पुरुष वर्गका प्रमुख केहजो शिओदालाई हौसला दिन भेट्नु भयो जो न्यवसायको शिलशिलामा कोपेनहेगनमा थिए ।

केही छिन पछि, केहजो शिओदा पुणिसकेपछि समूहले उसलाई न्यानोसंग अभिवादन गरे ।

“तिमीलाई भेटेर खुशी लाग्यो”, शिनझिचिले भन्नु भयो । हामीले जापानमा भेट्ने मौका पाएनौ, त्यसैले यहाँ भेट्न पाएकोमा म साँच्चकै खुशी छु ।”

अक्सर, शिओदा काममा व्यस्त हुने भएकोले उसले चाहेको जस्तो स्वतन्त्र रूपले क्रियाकलापहरूमा सहभागी हुन सक्दैन थिए । जापानमा हुँदा सभाहरूमा सहभागी हुन नसकेर तपाईंलाई चिन्तित तुल्याएकोमा म ज्यादै क्षमा प्रार्थी छु, उसले खेद प्रकट गर्दै ।

“ठीकै छ”, शिनझिचिले जवाफ दिनुभयो । तिमो जागीरले कति समय माग्छ वा व्यस्त छ भन्ने कुरा म बुझ्छु । तपाईं यति मात्र पक्का हुनुपर्न्यो कि तपाईं यस आस्थाबाट विरत हुनु भएन । तिमीले खाली समय पाउने वित्तिकै मलाई फोन गन्यौ वा आस्थाको अग्रजहरूलाई भेट्न आयौ यो पनि महत्वपूर्ण छ ।

मेरो पनि गर्नुपर्ने थुपै कामहरू छन् र त्यो गर्न सीमित समय मात्र छ । त्यसकारण एक सेकेण्ड पनि खेर नजाओस् भन्ने कुरामा म सधै सचेत हुन्छु । उदाहरणको लागि तिमी

पुग्नु भन्दा अलि अगाडि म जापानका सदस्यहरूलाई पत्र लेख्दै थिए ।

टेबलमा, शिओदाले लेख्न सकेका २० वटा पत्र र पोष्टकार्डहरू देख्यो । त्यो देवेर साहसको ज्वाला उसको हृदयमा जाग्यो ।

उ आफू एकजना मात्रै व्यस्त व्यक्ति थिएन, शिओदाले बोध गन्यो । अध्यक्ष यामामोटो भन् बढी व्यस्त हुनुहुन्यो तैपनि उहाँले कडा संघर्ष गरिरहनु भएको थियो । शिओदाले संकल्प गन्यो कि, उसले पनि चुनौती गर्नु नै पर्न ।

शिनझिचिले भन्दै जानुभयो: “श्री शिओदा, जीवन लामो



देखिन सक्छ तर यो वास्तवमै धेरै छोटो छ । विशेषगरि, हाम्रो युवावस्था आँखा फिमिक गर्ने वित्तिकै वित्त । अब सोका गाक्काइले गतिशील विकासको लागि लक्षित गर्दै भविष्य तर्फ हेरिरहेको छ । कोसेनरुपुको लागि पूर्णतया संघर्ष गर्ने समय हाम्रो लागि आइसकेको छ । त्यो समय अहिले हो । यदि तपाईंले आफूलाई साँच्चकै चुनौती दिने निर्णय गर्न ५० वर्ष कुनूभयो भने तपाईंले कुनै पनि महान प्रतिफल पाउन योगदान दिन असमर्थ हुनु हुनेछ । दाइशोनिन लेख्नुहुन्छ, “यस जीवनलाई व्यर्थै खेर नफाल र आउँदो १० हजार वर्षसम्म पश्चाताप नगर ।” (*The Problem to Be Pondered Night & Day, WND, I, 622*)

“मलाई थाहा छ, तिमी काममा अति व्यस्त हुनुका साथै तिमीलाई कामको धेरै दबाव होला तर यहि समय नै तिमीले गर्ने समय हो । कृपया, आफ्नो सिर्जना र कल्पनाहरूलाई काममा लगाउनुस् र तपाईं केवल तपाईंले मात्र गर्न सक्ने योगदान गर्ने मार्ग खोज्नुस् । त्यस्तो प्रयासहरू द्वारा तपाईंले भित्री शक्ति र असल चरित्रलाई मात्र बलियो बनाउने नभई तपाईंले अनन्त सौभाग्य पनि संकलन गर्नु हुनेछ ।

शिओदाको उत्सुक भावनालाई महशुस गर्दै, उसलाई अझ गहिरो र दृढ विश्वासिलो बनाउन प्रेरित गर्ने आशाका साथ शिनइचिले उसंग फरासिलो भई कुरा गर्ने स्वतन्त्रता लियो ।

मृत्यु भैसकेका आस्थाका सदस्यहरूको स्मरणलाई सम्बर्द्धन गर्दै

अक्टोबर १९६१ मा कपनहेगनमा हुँदा शिनइचि यामामोटोसंग अन्य लिडरहरूले ग्राण्ड रिसेप्सन हल सजाउनको लागि किनमेल गर्नुभयो । शिनइचिले केही बुटादार रिकापीहरू किन्नुभयो । एउटा समूहले उहाँलाई सोध्नु भयो, के यो जापानमा रहेका सदस्यहरूलाई दिनको लागि हो । शिनइचिले जवाफ दिनुभयो:

हो, शिनइचिले भन्नुभयो, “क्युशुका श्रीमती शिवायामा मियोकोको निधन हुनु अगाडि उनीले सधै युरोपमा गएर दाइशोनिनको बुद्धिर्धम फैलाएको सपना देखेकी थिइन भनेर भनेकी थिइन् ।”

मियोको शिवायामा क्युशुका महिला वर्गका प्रमुख थिए र प्रथम जनरल च्याप्टर जो चार महिना अगाडि हृदयथातका कारण अचानक निधन भएको थियो ।



तर त्यो सपना पूरा हुनु अगावै उनीको निधन भयो, उहाँले सुस्तरी भन्नुभयो । “उनीले हामीसंग युरोपमा साथ नि सकोस् भन्ने म साँच्चैकै चाहन्ये । तर उनीले सकिनन्, त्यसकरण म चाहन्छु कि, उनको बच्चाहरूलाई यस राष्ट्रको केही चिनो लान चाहन्छु जहाँ उनीहरूको आमाले भ्रमण गर्न लालायित थिइन् ।

धेरैले मृतकहरूलाई भूल्छन् तर मसंगे रहेर मेरो समस्या र कठिनाईहरूमा साथ दिएर संघर्ष गर्ने सदस्य मित्रहरूलाई म कहिल्यै विर्सन सकिदन । यसर्थ उनीहरूको परिवारलाई म बाँचेसम्म सदैव न्यानो सद्भावका साथ उनीहरूलाई सहयोग र हौसला दिन्छु । म सदैव उनीहरूको सुखको लागि प्रार्थना गरिरहन्छु । अन्ततः गाक्काई साँचो इमान्दारीता र मानवीयताको संसार हो ।

उत्त भ्रमणमा एक जना युवा पुरुष फुमियाकी सुगाई थियो जो सेइक्यो ग्राफिकका सम्पादक हुनुका साथै सेइक्यो पत्रिकका पत्रकार पनि थिए । उसलाई केही भएको जस्तो भान भएर उनले शिनइचिलाई सोध्नुभयो: “त्यसकरण तपाईंले सेप्टेम्बरमा युवा वर्गको स्मरणार्थ कार्यक्रम राख्नुभएको हो ?”

सेप्टेम्बर ११ मा, शिनइचिले सोक-सन्तप्त परिवारलाई हौसला प्रदान गर्दै कोसेनरूफुको अभियानको दौरानमा युवा छैंदै निधन भएकाहरूको लागि प्रार्थना कार्यक्रम सञ्चालन गर्नुभएको थियो । हो, त्यसैकारण हो । उनीहरू हाम्रो कुलिन र अमूल्य मित्रहरू हुन् । हामी कोसेनरूफुको लागि आफ्नो जीवन समर्पित गर्नेहरू तीनै संसारभरि सदैव सगै रहनेछ । जीवन र मृत्युलाई स्पान्तरण गर्दै हाम्रो मित्रता अजम्मरी छ, हामी अनन्त परिवार हो जो अद्भूत धर्मद्वारा सम्बन्धित छौं । सोका गाक्काई भित्रको बन्धन अवश्य बलियो छ किनभने उनीहरू यस भावनामा आधारित छन् । आजको यस संसारमा सोका गाक्काईले मात्र मानिसहरू वीच त्यस्तो सच्चा हृदयी सम्बन्ध राख्न सक्छ ।

धेरैले मृतकहरूलाई भूल्छन्
तर मसंगै रहेर मैरै समस्या २
कठिनाईहरूमा साथ दिएर संघर्ष
गर्ने सदस्य मित्रहरूलाई म
कहिल्यै विर्सन सकिदन । यसर्थ
उनीहरूको परिवारलाई म
बाँचेसम्म सदैव न्यानो सद्भावका
साथ उनीहरूलाई सहयोग २
हौसला दिन्छु । म सदैव
उनीहरूको सुखको लागि प्रार्थना
गरिरहन्छु । अन्ततः गाक्काई
साँचो इमान्दारीता २ मानवीयताको
संसार हो ।

सक्षम व्यक्तिहरूलाई हुकार्डने भावना

सदस्यहरूलाई हौसला दिन युरोप भ्रमणको दौरानमा शिनङ्गचि यामामोटो र उहाँको समूहले पश्चिम जर्मनको डस्सेलडोर्फमा भ्रमण गर्नु भएको थियो । उहाँहरूले उनीहरूलाई स्वागत गर्न आउने केही मानिसहरूलाई भेटेको थिए ।

तिनीहरू मध्ये एक जोडी दम्पत्ती थिए जो जापानी श्रीमती र जर्मन श्रीमान थिए र उनीहरू पश्चिम जर्मनीको म्यानहेममा बस्दथे । उनी तीन महिना अगाडि मात्र प्रवेश गरेका थिए । उनी जर्मनीका प्रथम सोका गाकाइ सदस्य भएकोले शिनङ्गचिले विशेषगरि उनको महत्वपूर्ण भूमिका रहेको कुरालाई मध्येनजर गर्दै हरेक भेट एउटा अवसर र फेरि कहिल्यै आउँदैन भन्ने भावनाका साथ कदर गर्दै उहाँले भित्री हृदय देखि हौसला दिनुभयो । उहाँले (शिनङ्गचि) उनीहरूलाई आफू बसेको होटेलमा निम्तो गर्नुभएको थियो र उनीलाई रुमाल उपहार दिनुभएको थियो ।

मलाई थाहा छ, अरु कोहीपनि सदस्यहरू नभएकोमा तपाईंलाई कति एकलो महशुस गर्नुहुन्छ भनेर । तर अहिले तपाईंले यो बुद्धिम साधना गरिरहनु भएकोले तपाईंले कोसेनरूप्तु हासिल गर्नको लागि तपाईंको आफ्नो व्यक्तिगत लक्ष्यको रूपमा यसलाई लिएर एक वा तुई जना मात्र सदस्यहरू भएपनि निरन्तर बढाउनु पर्छ ।

शिनङ्गचिले अत्यन्त गहनतापूर्वक उनीलाई निरन्तर मार्ग निर्देशित गर्नुभयो । उनीले केही समय अगाडि मात्र सोका गाकाइमा प्रवेश गरेकी थिइन । तर यदि उनी एकलै उभिएर पहल लिनेहो भने उनीको प्रयासले मार्ग निर्माण

गर्नुका साथै एक उज्ज्वल भविष्य बन्न सक्छ । अवश्य पनि, इमान्दार हौसलाका वावजुड सदैव उक्त व्यक्तिले चुनौती लिन उभिनेछ भन्ने हुँदैन । वास्तवमा, कोही व्यक्ति साँच्चिकै प्रेरित भएर उसले आशा गरेको जस्तै विकास गर्नु भन्ने कुरा अत्यन्त न्यून हुन्छ । तैपनि, तृढ विश्वास कायम राख्ने वायित्व अझै लिडरको हो कि, हरेक सदस्यहरू पृथ्वीका बोधिसत्त्व हुन्, उनीहरूसंग विशाल क्षमता विद्यमान हुन्छ र उक्त व्यक्तिलाई हौसला दिन समय खेर फाल्नु हुँदैन । त्यस्तो निरन्तर र दोहोन्याई तेहन्याई गर्ने प्रयासले नै साँच्चिकै सक्षम व्यक्तिहरूको विकास गर्ने तर्फ डोन्याउँछ ।



शान्तिको लागि अहिरो संकल्प बनाउनुको महत्व

जर्मनीमा हुंदा शिनझिचि यामामोटो र उहाँसंगै गएका लिडरहरूले पूर्व र पश्चिम बर्लिनलाई विभाजन गर्ने बर्लिन पर्वालिको भ्रमण गरेका थिए । त्यहाँ उनीहरूले मानिसहरू कसरी क्लुटेर बसेका छन् भन्ने हृदयस्पर्शी घटनाहरू देखे जसले उनीहरूमा गहिरो छाप पारेको थियो । शिनझिचि यामामोटोले साँचिचकै मानव हुनुको अर्थको प्रतिविम्बित गर्नुभयो र जोसेझ तोदाले आणविक हातहतियार उन्मूलन गर्ने घोषणालाई संभन्न भयो जसले मानव जीवनमा सुप्त रहेको दानवीय प्रवृत्तिलाई हटाई मानव जातीले भोगिरहेको दुःखहरूलाई रोकथाम गर्नु थियो ।

शिनझिचिले आणविक हातहतियार उन्मूलनको लागि गर्नुभएको घोषणालाई प्रष्टसंग संभन्न भयो, जुन जोसेझ तोदाको भावनात्मक परम्पराको सबैभन्दा महत्वपूर्ण सिद्धान्त थियो ।

उक्त घोषणाको भावना, उहाँले शान्त भएर प्रतिविम्बित गर्नुभयो कि, “मानव जीवनमा सुप्त भएर रहेको अपार दानवीय प्रवृत्तिलाई हटाउने ।” त्यस दानवलाई जिल्न सक्ने केवल ऐउटै शक्ति भनेको हरेक मानव जीवनमा विद्यमान रहेको बुद्ध प्रकृतिको शक्ति हो ।

बुद्ध प्रकृतिले करूणाको स्रोतको प्रतिनिधित्व गर्दछ । यो शान्ति सिर्जनाको लागि प्रेरणात्मक शक्ति हो - विनाशबाट निर्माण र विभाजनबाट एकता तर्फ लैजाने । कोसेनरुफुलाई अभियानको रूपमा लिन सकिन्छ जसले दानवीय प्रवृत्तिको अंधकारलाई हटाउँदै मानिसहरू वीच एकता ल्याएर मानिसहरूको हृदयमा बुद्ध प्रकृतिको सूर्य उजागर गर्दछ ।

शिनझिचि र उहाँको समूहले गाडी पर्वालितर फेरि हाँके जहाँ उनीहरूले ब्रण्डेनवर्ग गेट देख्न सकोस् । फेरि

बुद्ध प्रकृतिले करूणाको
स्रोतको प्रतिनिधित्व गर्दछ । यो
शान्ति सिर्जनाको लागि
प्रेरणात्मक शक्ति हो - विनाशबाट
निर्माण र विभाजनबाट उकता
तर्फ लैजाने । कोसेनरुफुलाई
अभियानको रूपमा लिन सकिन्छ
जसले दानवीय प्रवृत्तिको
अंधकारलाई हटाउँदै मानिसहरू
वीच उकता ल्याउँर मानिसहरूको
हृदयमा बुद्ध प्रकृतिको सूर्य
उजागर गर्दछ ।

एकपटक शिनइचि गाडिबाट भर्नुभयो ।

पानी पर्न राक्यो र आकाश सूर्यास्तको सुन्दर रंगहरूले रंगमणिएको छ । यो साँचिचकै अद्वितीय थियो । सूर्य गाढा सिम्रिक रंग भै बलेको र आकाश सुनौलो रंगले पोटेको जस्तै थियो । यसले यस तनाव र समस्या युक्त शहरका मानिसहरूमा स्वर्गको क्षण ल्याउनेछ ।

उहाँ संगे आएको समूह अचम्मको सूर्यास्तमा उभिरहँदा उनीहरूको ड्राइभर पनि उनीहरूसंगे बाहिर सामेल हुन आए र मुस्कुराएर भन्यो: “जब हामीहरू कहाँ यस्तो सुन्दर सूर्यास्त हुन्छ, हामी भन्न्यौं कि, परिहरू स्वर्गबाट तल भन्यो ।

नजिकको खुड्किला र भवनहरू, साँघुरो बाटो र ब्रण्डेनवर्ग गेट सबै सूर्यास्तको उत्कृष्ट सुनौलो किरणमा नुहाएको जस्तै थियो ।

एकपटक सूर्य उदाएर बादल छटिसकेपछि, शिनइचिले शान्तसंग चिन्तन गर्नुभयो, “सबैकुरा सुनौलो प्रकाशका साथ रंगमणिएको छ । यदि जीवनको सूर्य मानिसहरूको हृदयमा चम्किने हो भने, संसार अवश्य नै शान्तिको प्रकाशमा नुहाउनेछ र मित्रताको महान इन्द्रेणी मानवीयतामा देखापर्नेछ ।

ब्राण्डेनवर्ग गेटमा हेँ उहाँले दृढ विश्वासका साथ आफ्नो सहकर्मीहरूलाई भन्नुभयो कि, मलाई विश्वास छ कि, ३० वर्ष भित्र यो बर्लिन पर्खाल रहनेछैन ।

उहाँले न यत्तिकै भविष्यवाणी गर्नुभएको हो न त स्पष्ट चाहनाको विचारहरू नै राख्नु भएको हो । उहाँले आफ्नो दृढ आत्म-विश्वासको आधारमा भन्नुभएको थियो जुन शान्त हासिल गर्ने मानिसहरूको समर्पित चित्र, विवेक र साहसले विजय हुनेछ । यो विश्व शान्त हासिल गर्नको लागि यदि आवश्यक भएमा मर्नु परेतापनि आफ्नो जीवन समर्पित गर्ने उहाँको दृढ संकल्पको अभिव्यक्ति पनि हो । बुद्धधर्मले सिकाउँछ कि, कसैको गहिरो भित्री दृढताले सम्पूर्ण विश्वलाई नै छेड्न सक्छ ।

उहाँले मनमनै संकल्प गर्नुभयो: “म यो पर्खाल भटकाएको नदेखेसम्म लडिरहनेछु । म शान्तिको लागि लड्नेछु । यो संघर्षले अस्त्रमा पनि त्यही जोश र संकल्पको ज्वाला बाल्नेछ र मानिसहरूको भित्री मानवीयता जागृत गर्ने संवाद तर्फ ढोन्याउनेछ । म यस प्रयासको लागि मेरो जीवन समर्पित गर्नेछु ।

शिनइचिले ब्राण्डेनवर्गको गेट तर्फ फर्किएर गहिरो संकल्प र दृढताका साथ तीन पटक नाम् म्योहो रेङ्गे क्यो.....” प्रार्थना गर्नुभयो । उहाँको ध्वनी सूर्यास्तले ढाकेको बर्लिनमा गुज्जायमान भयो ।



आस्था र प्रवृत्ति

- मिचुहिरो खानेदा

आज म तपाईंहरूको प्रार्थनालाई सम्भव भएसम्म कसरी प्रभावकारी बनाउने भन्नेबारे कुरा गर्न चाहन्छु । सर्वप्रथम, स्पष्ट लक्ष्य राख्नु ज्यादै महत्वपूर्ण छ । यदि तपाईं विरामी हुनुहुन्छ भने तपाईंको लक्ष्य सम्भव भएसम्म चाँडो भन्दा चाँडो निको हुने हुनुपर्नेछ, यदि तपाईंको अन्य व्यक्तिहरूसंगको सम्बन्धमा समस्याहरू छन् भने चाँडै नै सुलभाउन चाहनु हुन्छ होला र यदि आर्थिक समस्याहरू छन् भने अवश्य पनि तपाईंले त्यसै अनुरूप लक्ष्यहरू राख्नु पर्छ ।

एकपटक तपाईंले लक्ष्य बनाईसकेपछि, गर्नु पर्ने महत्वपूर्ण कुरा भनेको ढूँढ संकल्प बनाउनु हो: “चाहे जस्तौसुकै भएतापनि मैले उक्त लक्ष्य अवश्य हासिल गर्ने नै छु ।” यस प्रकारको ढूँढ संकल्प हुनु अत्यन्त महत्वपूर्ण छ । यसपछिको अर्को खुद्दिकिला भनेको अवश्य पनि प्रार्थना हो । दाइमोकु प्रार्थना गरिसकेपछि अर्को महत्वपूर्ण खुद्दिकिला भनेको तपाईंको लक्ष्य हासिल गर्नेको लागि काम गर्नु हो । अवश्य पनि, हामीले यी सबै कार्यहरू गरिसकेपछि यसको परिणाम अर्थात के हुनेछ भनेर थाहा पाउँछौः वास्तविक प्रमाण ।

हामीले प्रार्थना गर्नु किन आवश्यक छ

हामीले प्रार्थना गर्नुको पछाडी तीन कारणहरू छन् । पहिलो भनेको हामीसंग बुद्धिको समान विवेक होस् । दोश्रो भनेको हामीसंग जीवन शक्ति होस्, अर्को शब्दमा कार्य गर्नको लागि साहस र शक्ति होस् । तेश्रो भनेको हामीलाई शोतेन जेन्जिन अर्थात बौद्ध देवताहरू - ब्रह्महाण्डमा रहेका संरक्षित कार्यहरूबाट संरक्षणबाट लाभ हासिल होस् ।

उक्पटक तपाईंले लक्ष्य
बनाईसकेपछि गर्नु पर्ने
महत्वपूर्ण कुरा भनेको ढूँढ
संकल्प बनाउनु हो: “चाहे
जस्तौसुकै भएतापनि मैले उक्त
लक्ष्य अवश्य हासिल गर्ने नै छु ।”
यस प्रकारको ढूँढ संकल्प हुनु
अत्यन्त महत्वपूर्ण छ ।
यसपछिको अर्को खुद्दिकिला
भनेको अवश्य पनि प्रार्थना हो ।

म यो कुशलाई स्पष्ट पार्न चाहन्छु कि, शोतेन जेन्जिनले तब मात्र कार्य गर्ने र संरक्षण गर्न शुरू गर्दछ जब हामी आफैले कार्य गर्न थाल्छौ । त्यसकारण हाम्रो लक्ष्य हासिल गर्न हामीले कार्य गर्नु आवश्यक छ । हामी अगाडि बढ्नु आवश्यक छ । हामीले प्रयास गर्नु आवश्यक छ । हामीले सक्दो उत्कृष्ट कार्य गर्नु महत्वपूर्ण छ । हामीले गरेका कार्य प्रयासहरू प्रभावकारी छन् भनेर निश्चित गर्न हामीलाई विवेकको आवश्यकता हुन्छ । अभू, यदि हामीले राखेको लक्ष्य हासिल गर्ने नै हो भने हामीले निरन्तर रूपमा प्रयासहरू गर्नु आवश्यक छ र हामीलाई साहसको पनि आवश्यक हुन्छ ।

त्यसकारण, हामीले गर्ने कर्म सम्भव भएसम्म अत्यन्त प्रभावकारी हुनको लागि सक्ने विवेक अनवरत प्रयासको लागि जीवन-शक्ति र शोतेन जेन्जिनको संरक्षण प्राप्त गर्नको लागि हामीले गोहोन्जोन समक्ष प्रार्थना गर्छौ । यद्यपी, हामीले दृढ विश्वासका साथ प्रार्थना गरेतापनि हामीले चुलो नवालि चामल राखेको पानीको भाँडा तताउन सक्दैनौ । अर्को कुरा हामीले भात पकाउन विवेक र अनुभवको आवश्यकता हुन्छ ।

बच्चा भएमा हामी सुशी हुन्छौ भन्ने व्यक्तिगत कारण हो वा कोसेनरूफुको लागि एक सक्षम व्यक्तिको लागि बच्चाको चाहना गरेर प्रार्थना गरिरहेका हुन ? प्रार्थनाको गुणस्तरको सन्दर्भमा यी दुई वीच ठूलो भिन्नता छ ।

हाम्रो प्रार्थनाको गुणस्तरतामा केन्द्रित हुनु पर्ने कारणहरूको सम्बन्धमा अध्यक्ष इकेदा भन्नु हुन्छ कि, आफूलाई न्यायोचित लाग्ने प्रार्थनाहरूमा केन्द्रित नभई कोसेनरूफुको लागि गरेको सच्चा र इमान्दार प्रार्थनाहरू अवश्य उत्तरित हुनेछन् ।

कर्म भर्नु

धेरैजसो, सदस्यहरूले धेरै दाइमोकु प्रार्थना त गर्नु तर त्यसै अनुरूप कुनै कार्य गर्दैनन् । कसैले भने परिणामहरूलाई सम्भेर डराएर कर्म गर्दैनन् । उनीहरूले आफूले खोजे जस्तो परिणाम नहुने भन्ने डरले कर्म गर्दैनन् ।

प्रार्थनाको शुणस्तर

हाम्रो प्रार्थनाको गुणस्तर पनि अत्यन्त महत्वपूर्ण हुन्छ । उदाहरणको लागि, कोही विरामी व्यक्तिले उसले आफ्नो रोग निको पार्नको लागि प्रार्थना गर्न सक्छ भने कसैले कोसेनरूफुको लागि लड्न निरोगी हुन प्रार्थना गर्न सक्छन् । यी दुई किसिमको प्रार्थना वीच धेरै ठूलो भिन्नता हुन्छ ।

अर्को उदाहरण, मानौ एक दम्पतीको लामो समयको कोशिसको वावजुड उनीहरूको बच्चा भएको हैन । उनीहरूले सम्भवत चाँडो भन्दा चाँडो बच्चा होस् भनेर प्रार्थना त गरिरहेका छन् तर उनीहरूले किन बच्चा चाहेका छन् ? के

हाम्रो प्रार्थनाको शुणस्तर पनि अत्यन्त महत्वपूर्ण हुन्छ । उदाहरणको लागि, कोही विरामी व्यक्तिलै उसलै आपनौ रोग निको पार्नको लागि प्रार्थना गर्न सक्छ भने कसैलै कोसेनरूफुको लागि लड्न निरोगी हुन प्रार्थना गर्न सक्छन् । यी दुई किसिमको प्रार्थना वीच धेरै ठूलो भिन्नता हुन्छ ।

उदाहरणको लागि, निश्चित आयश्रोत भएको तलवी कर्मचारीले आफ्नै व्यवसाय गर्ने चाहना राख्न सक्छ तर धेरै ऋणमा डुब्ने हो कि भन्ने डरले कुनै कार्य गर्न सक्दैन ।

अर्को विवाह गर्न चाहने युवाहरू वीच पाईने साभा उदाहरण वैवाहिक जीवन सुखमय हुने हो कि होइन भन्ने कुराको बारेमा निश्चित नहुँदा उनीहरू पूरा तनावमा हुन्छन् । त्यसकारण, विवाह हुनु अगाडि उनीहरूले सोच्छन् कि, “हामी संग बसेर हेरौं ।” यसरी संग वासिसकेपछि कसैको विवाह नै हुँदैन । यद्यपी, मानिसहरूले धेरै दाइमोकु प्रार्थना गरेतापनि, व्यक्तित्व र मानव चरित्र आदि करणले भूमिका खेल्दछ र मानिसहरूले प्रार्थना गरिरहेको भएतापनि उनीहरूलाई कार्य गर्नबाट रोक्छन् ।

यसैगरि, कार्य गर्नु अन्तर्गत सोका गावकाईको क्रियाकलापहरू पनि पर्दछन् । जब तपाईं सोका गावकाईको क्रियाकलापमा सहभागी हुनु हुन्छ, तपाईंले अस्लाई हौसला

दिइरहनु भएको हुन्छ । तसर्थ, तपाईंले वास्तवमै बुद्धको दूतको रूपमा कार्य गरिरहनु भएको हुन्छ । त्यसकारण, निसन्तेह, गावकाई क्रियाकलापहरूमा सहभागी हुनेहरूले सौभाग्य संकलन गर्ने भएकोले उनीहरूले आफ्नो लक्ष्यहरू हासिल गर्न समर्थ हुनेछन् र वास्तविक प्रमाण देखाउँछन् ।

मलाई थाहा छ, हामी सबैको परिस्थिती र अवस्थाहरू फरक-फरक छन् - हामी मध्ये कसैको त्याति फूर्सद नहुन सक्छ । तैपनि, गावकाई क्रियाकलापहरूमा सहभागी हुन म तपाईंहरू सबैलाई हौसला दिन चाहन्नु किनभने यसले तपाईंलाई मात्र नभई तपाईंको सम्पूर्ण परिवार नै सौभाग्यले सुशोभित हुनेछ । हाम्रो लक्ष्य हासिल गर्नको लागि हामीले ठोस कार्य गर्नुका साथै सौभाग्यको पनि आवश्यकता हुन्छ । त्यसैकारण, सोका गावकाईको क्रियाकलापहरू अत्यावश्यक छन् ।

आस्था र साधना

निर्णय गर्नुस्

स्पष्ट लक्ष्य बनाउनुस् र ढृढ संकल्प लिनुस्

प्रार्थना

यदि तपाईंको समस्या छ भने १० लाख दाइमोकु गर्नुस्

कर्म गर्नुस्

अत्यधिक प्रयास गर्नुस्: समस्या समाधान गर्न प्रयत्न गर्नुस्

परिणाम

वास्तविक परिणाम देखाउनुस्

निश्चित हुनुस्

इटालीमा एक दम्पत्ती थियो जो १४ वर्षदेखि संगै बस्दै आइरहेको थियो । एक दिन उनीहरू मार्गदर्शन लिन मलाई भेट्न आए । मैले उनीहरूलाई भने, तिमीहरूले १४ वर्षसम्म संगै बसेर आपनो सम्बन्ध बनाउने कोशिस गन्यौ । यथार्थत, त्यो सम्बन्ध यति लामो समयसम्म निरन्तर रहनु भनेको यो सम्बन्धले राम्रो काम गरेको रहेछ भन्ने संकेत होइन र ?

उनीहरूको सम्बन्ध सफल भएतापनि र अझै उनीहरू संगै बस्न चाहेतापनि विवाह गर्ने कि नगर्ने भन्ने कुरामा उनीहरू अझै निश्चित थिएनन् । अवश्य पनि, मैले


उनीहरूलाई सबै किसिमको हौसलाहरू दिएं तर त्यहाँ एउटा महत्वपूर्ण कुरा म तपाईंहरू संग बाँड्न चाहन्दू । मैले उनीहरूलाई सोधे “तपाईंहरूलाई दृढ़ संकल्प गर्न कति समय लाग्छ ?”

संकल्प गर्न एक सेकेप्ड भन्दा कम समय लाग्छ । त्यसपछि, मैले सोधे, “१४ वर्षमा कति सेकेप्डहरू हुन्छन् होला ?”

तपाईं यो कुरा सुनेर हाँस्नु होला तर कृपया, यस कुरालाई आफ्नै जीवनमा उतारेर हेर्नुस् ।

संक्षिप्तमा भन्ने हो भने, निचिरेन दाइशोनिनको बुद्धधर्मलाई साधना गर्न हामीले निर्णय, प्रार्थना र कार्य गर्नु आवश्यक छ ।

शंका रहित आस्था



प्रार्थनाको सन्दर्भमा इचिनेन वा संकल्प प्रति हात्रो प्रवृत्ति महत्वपूर्ण हुन्छ । निचिरेन दाइशोनिनको बुद्धधर्मको सार भनेको तीन हजार संसार एक पलमा निहित हुन्छ भन्ने दर्शन हो । “इचिनेन” भन्ने शब्दको अर्थ जीवनको एक क्षण, एक पल वा एक विचार हो । त्यसकारण, जीवनको एक क्षण वा इचिनेन भेनको परिणातमक रूपमा ज्यादै सानो र छोटो हुन्छ ।


चिनीयाँ बौद्ध दार्शनिक तियनताई (५३८-५८७)
जसले इचिनेन सान्जेनको दर्शनलाई विश्लेषण र वर्णन गरेका थिए, जीवनको एक क्षण, चुइकी बजाए भै क्षणिक हुन्छ - यसले एक सेकेण्डको $1/6$ क्षण मात्र लिन्छ र उहाँले वर्णन गर्नुभयो कि, मानिसहरूको इचिनेन एक सेकेण्डको हरेक $1/6$ मा परिवर्तन हुन्छ ।

जीवनको एक क्षण वा इचिनेन एक सेकेण्डमा $1/6$ को एकमा अत्यन्त छोटोपन र कठि सजिलै यो परिवर्तन हुन्छ भन्ने उदाहरणबाट हुन्छ । हामीले हात्रो इचिनेन वा संकल्पलाई लामो समयसम्म कायम राख्न वास्तवमै धेरै गाहो हुन्छ भन्ने देख्न सक्छौ । यसैगरी, उदाहरणको लागि हामीले अहिलेसम्म मनपराएको व्यक्ति अब मन नपर्नु - अझ घृणा गर्ने हुन सक्छ । यसरी इचिनेन परिवर्तन र क्षणभंगुर हुन्छ ।



भूत कर्त्तमान २ भविष्य

इचिनेनको मुख्य कुरा भनेको हात्रो “प्रवृत्ति पछाडि मोइने, वर्तमानमा केन्द्रित हुने वा भविष्यतर्फ हेर्ने कस्तो खालको छ । केही मानिसहरू छन् जसले निरन्तर विगतका सम्झनामा ढुवेर “त्यातिवेला सबै कुराहरू धेरै रात्रा थिए । ती रमाईला पलहरू ।” यसो हुनु भनेको उनीहरूको इचिनेनले निरन्तर पछाडि फर्केर विगतलाई हेरिरहेको हो । ५ वा १० वर्ष अगाडि सबैकुरा रात्रो यियो भनेर उनीहरू यदि भनिरहन्छन् भने यसले तिनीहरू अहिले सुखी छैन भन्ने बुफाउँछ । यदि हामी निरन्तर रूपमा विगतमै लिप्त भई बस्तौ भने हामीले शंका, गुनासो, असन्तोष र



मानिसहरूको निन्दा गर्नेछौं ।

जसको इचिनेन निरन्तर रूपमा वर्तमानमा केन्द्रित हुन्छ भने उनीहरूलाई समस्या पर्दा के गर्ने भन्ने थाहा हुँदैन । उनीहरूले निरन्तर रूपमा समस्याहरूको परिक्षण गर्दै सोच्छन्, “मैले के गर्ने ?” मैले के गर्ने ?” र यो भन्दा पर उनीहरू सोच्न असमर्थ हुन्छन् । अवश्य पनि, बोध गर्ने हो भने समस्या हुनु भनेको आफैमा एक लाभ हो - त्यसर्थ त्यो सकारात्मक कुरा हो । तथापि, तपाईंसाङ यसकारण भन्ने कुरा प्रति सचेत हुनु मात्र समाधान होइन ! जब हाम्रो इचिनेन वर्तमानमा मात्र ढलिक्न्छ हामी आलस्य र कर्तव्यको भावनाले वहकिन्छौं ।

त्यसकारण, मुख्य कुरा भनेको हाम्रो इचिनेनलाई निरन्तर रूपमा भविष्य तर्फ देखाउनु हो । ताकि, हाम्रो समस्या प्रति सचेत भएर “मैले के गर्ने ?” भनेर निरन्तर आफूलाई सोधिराख्ने मात्र सही प्रवृत्ति होइन । हामीमा

“मैले यसो गर्दैछुः मैले यसलाई जिल्ने हुँ” भन्ने संकल्प हुनु नै इचिनेनको सही प्रवृत्ति हो ।

जब हाम्रो इचिनेन शिथिल वा दायाँवायाँ (विगत र वर्तमान तर्फ ढलिक्न्छ) भने हामीले केही पनि गर्नु पर्दैन । हामी यस्तिकै निष्क्रिय भएर बस्न सक्छौं । हाम्रो इचिनेनलाई अगाडि बढाउन र प्रगती गर्न धैरे प्रयासको आवश्यकता हुन्छ । यसकारण, म चाहन्छु कि, तपाईंहरू सबैले कसरी प्रार्थना गरिरहनु भएको छ भन्ने कुरामा प्रतीविमित गर्नुस् । जब तपाईं प्रार्थना गर्नुहुन्छ, तपाईंको इचिनेन भविष्य तर्फ लक्षित छ कि छैन ?

चिन्ताहरू छैनन्



हामीले अक्सर, “सद्गुण्डरीक सूत्रको रणनीतिको बारेमा कुरा गरेको सुन्छौं, तर यसको यथार्थ सत्य के हो ? सर्वप्रथम, हामीले जस्तोसुकै भेतापनि लक्ष्य हासिल गर्ने बलियो इचिनेनका साथ आफ्नो लक्ष्य स्पष्ट पार्ने, निश्चित गर्ने र संकल्पित हुनु पर्दछ ।

मानिलिइँ, हामी केही कुराबारे चिन्तित छौं । त्यो समस्यालाई समाधान नगरेसम्म त्यो चिन्ता निरन्तर हाम्रो मनमा रहिरहनेछ । हामीले किन प्रार्थना गर्नु पर्छ भन्नुको कारण हामीले विवेक आओस् भन्ने हो जसले गर्दा हाम्रो लक्ष्य हासिल गर्ने

शंका
निन्दा

गुनासो
असन्तोष

बौद्ध साधनामा, अगाडि नवहनु
भनेको पछाडि हट्नु हो ।
त्यसकरण इच्छेन वर्तमान वा
विगत तर्फ निर्देशित हुनाले हाम्रो
अवस्थालाई प्रगति गर्ने छैन ।

आलस्य,
कर्तव्यको भावना हुनु

भूतकाल
उ विगतबाट जकडिएको हुन्छ

वर्तमान
मैले के गर्ने ?

उत्तम पद्धती - सम्भाव्य उत्तम
रणनीति प्रयोग गर्न सक्नेस् ।
अवश्य पनि, विवेक मात्र पर्याप्त
छैन । हामीमा जीवन-शक्ति,
जाँगरिलो शक्ति, जसले हाम्रो
लक्ष्य तर्फको सम्भाव्य उत्तम
कार्य गर्न सहयोग गर्दछ ।
एकपटक हामीले कार्य
गरिसकेपछि, बौद्ध देवताहरू (
शोतेन जेन्जिन) ले हामीलाई
रक्षा गर्नेछ ।

इच्छेन



प्रगति ↓ अगाडि बढ़दै

शोतेन
जेन्जिनलाई
पोषण गर्ने

भविष्य
लक्ष्य राख्नुपर्ने र उत्सुक भावना उजागर हुने

सद्धर्म पुण्डरीक
सूत्रमा शोतेन जेन्जिनले
सद्धर्म पुण्डरीक सूत्रका
उपासकहरूलाई रक्षा गर्ने
संकल्प लिएको छ । यद्यपी, उनीहरूको प्रभावकारीता, प्रभाव
र शक्ति भने हाम्रो दाइमोकुमा निर्भर गर्दछ । प्रार्थनाद्वारा
शोतेन जेन्जिनलाई यदि तपाईंले नाम् म्योहो रेङ्गे क्यो को
रामवाणले पोषित गर्नु भयो भने त्यसको प्रभावकारितामा

लक्ष्य र संकल्प
मैले गर्ने हु ।

बृद्धि हुन्छ । स्वभावतः, धेरै दाइमोकु
प्रार्थना गर्ने र कहिले कर्म नगर्ने
मानिसको शोतेन जेन्जिन धेरै
मोटाउँछ । तिनीहरू भूँडे भएर आफै
सोच्छन् कि, “तिमीलाई थाहा छ,
तिमीले पर्याप्त दाइमोकु प्रार्थना
गरिसक्यौ ! मेरो पोषण धेरै राम्रो
भएको छ । अब कृपा गरि कार्य
गर किनभने यदि तिमीले त्यसो गन्त्या
भने, म तिमीलाई संरक्षण गर्न तयार
हुनेछु ।

यदि हामीले दाइमोकु
प्रार्थना गरेनाँ भने, हामीले कार्य
गरेतापनि निर्णयिक क्षणमा शोतेन
जेन्जिनले हामीलाई संरक्षण गर्न
असमर्थ हुनेछन् किनभने उनीहरू
नाम् म्योहो रेङ्गे क्यो को रामवाणबाट
पोषित भएका हुँदैनन् ।

अध्यक्ष इकेदाले अक्सर
भन्नुहुन्छ कि, शोतेन जेन्जिन वा
बौद्ध देवताहरू भनेको कुनै विशेष अन्य सांसारिक प्राणीहरू
होइनन् । यसको विपरीत, शोतेन जेन्जिन भनेको हाम्रो
वरपर रहेका मानिसहरू नै हुन् । यसकरण, सोका गायकार्डिका
लिङ्गहरूले सदस्यहरूको विशेष ध्यान पुऱ्याउनु पर्ने कुरामा

अध्यक्ष इकेदा जोड दिनुहुन्छ किनभने निर्णयिक क्षणमा
उनीहरूले आफ्नो लिडरलाई संरक्षण गर्न शोतेन जेन्जिनको
रूपमा सदस्यहरूले कार्य गर्नेछन् ।




रणकौशल हृदय

यदि तपाईंले दृढ विश्वासका साथ प्रार्थना गर्नुहुन्छ,
कार्य गर्नुहुन्छ र प्रयत्न गर्नुहुन्छ भने तपाईलाई असम्भव
लाग्ने कुरा सम्भव हुनेछ । कहिलेकाही हामी कठिन समस्यामा
हुंदा हामीले अगाडि बढने कुनै मार्ग देख्न सक्दैनौ वा हामीले
चाहेको जस्तो परिणाम हासिल गर्न सक्दैनौ, हामीले रणनीति
वा पद्धतीहरू खोज्छौ जसलाई हामी “मार्ग र माध्यम”
भन्छौ । मैले तपाईंले कहिल्यै नसोच्नु वा राग्रो उपायहरू
ल्याउन कोशिस नगर्न भन्न खोजेको अवश्य पनि होइन ।
मैले के भन्न खोजेको हुं भने सर्वप्रथम तपाईंले प्रार्थना
गर्नुपर्छ । यसले तपाईलाई बुद्ध प्रकृति उजागर गर्न मद्दत
गर्नेछ । एकपटक बुद्ध प्रकृति उजागर भैसकेपछि कुन कार्य
गर्दा उत्तम हुन्छ भनेर सोच्नुस् ।

जब तपाईंको जीवनावस्था आधारभूत अंधकारले
गहिरोसंग ढाकेको हुन्छ, तपाईंले समाधानको लागि आफ्नो
दिमाग खियाउनु भएतापनि तपाईंले उत्कृष्ट उपायहरू
निकाल्न सक्नु हुन्न । तसर्थ, तपाईंले सोच्न छोडेर तपाईंको
बुद्ध प्रकृति उजागर गर्न प्रार्थना गर्न थाल्नुस् । जब तपाईंले
त्यसो गर्नुहुन्छ, अब सोच्ने समय शुरू हुन्छ ।

यस लेख संगै राखिएको तालिकाले “सद्गुर्मपुण्डरीक
सूत्रको रणनीति” लाई बुझाउँछ । मलाई आशा छ कि,
तपाईहरूले आस्था र दैनिक जीवन प्रति आफ्नो प्रवृत्ति
जाँच्न यस ताकिकाको प्रयोग गर्नुहोस्त ।

सद्गुर्मपुण्डरीक सूत्रको रणनीति के हो ?



गोहोन्जोनलाई प्रार्थना गर्नु भन्दा अरु विकल्प त्यहाँ कुनै छैन भन्ने दृढ विश्वास राख्नुस् ।

कृतज्ञता र सुख

मनोवैज्ञानिकहरूले सहभागीहरूलाई दुई समूहमा बाँडेर “कृतज्ञता” का वारेमा अध्ययन गरेका थिए । एउटा समूहलाई कृतज्ञता सूचि बनाउन लगाए जसमा उनीहरूले हरेक दिन कृतज्ञ भएका कुराहरूको सूचि बनाउनु पर्दथ्यो । यो समूहले उनीहरू ज्यादै हर्षित, आशावादी, उत्साहित, रोचक, ध्यानाकर्षित, फूर्तिलो, दृढ र बर्लियो महशुस भएको भनिसुनाए । उनीहरूको नजिकको मानिसहरूले पनि कृतज्ञताको अभ्यास गरेका मानिसहरू ज्यादै खुशी देखिन्ये र उनीहरूसंग बस्दा धेरै रमाइलो भयो भनेर निरन्तर रूपमा सुनाए ।

कृतज्ञ हुनाले स्वास्थ्यमा प्रगति देखियो भने दीर्घरोग लागेका मानिसहरू पनि चाँडै सज्चो भए । अत्यन्त कृतज्ञ मानिसहरूमा उच्च आत्म-सम्मान र न्यून निराशापन, तनाव र नकारात्मक सोचाइ पाइयो । उनीहरू धेरै जसो रमाइलो र सजिलोसंग समस्याहरूको समाधान गर्न सक्ने देखिए । उनीहरूमा अरुसंग नकारात्मक तुलना गर्ने सम्भावना धेरै कम देखियो ।

हामीलाई कृतज्ञताले किन सुखी बनाउँछ ?

मनोवैज्ञानिकहरूले कृतज्ञताको सकारात्मक प्रभावका केही कारणहरू दिएका छन् । सर्वप्रथम, कृतज्ञताले व्यक्तिमा परस्पर सम्बन्ध र सामाजिक बन्धनको विकास गर्दछ । कृतज्ञताले अरुको योगदान विना हामी केही पनि होइन भन्ने पहिचान गराउँछ । परिवारका सदस्यहरू, साथीहरू लगायत अपरिचित व्यक्तिहरूले पनि हाम्रो दैनिक जीवनलाई सरल, सुन्दर, सुरक्षित र संभव बनाइदिएको हुन्छ । बाटो सफा गर्ने कुचिकार, वातावरणीय अधिकारीहरू जसले लामखुटेबाट हुने ढेगुलाई हटाउँछन्, चिकित्सक तथा नर्सहरू, सिपाही..... र अन्यका वारेमा सोच्नुस् त । उनीहरू सबैले कामको तलब पाउँछन् कि पाउँदैनन् भन्ने कुरा भन्दा हामी अरुको सहयोग र योगदानबाट जीउन सक्षम भएका छौ, यही नै यथार्थ हो ।

जसले कृतज्ञतालाई महशुस गर्न सक्दैन उनीहरूले पाएका सबै असल कार्यहरू आफ्नै कारणले हो भन्ने सोच्छन् । अरुको सहयोग र योगदान चिन्न असक्षमहरू

घमण्डपूर्वक आफ्नै अहंमा छुच्छन् । उनीहसंग जीवनमा असंख्य गुनासाहरु हुन्छन् र अरुको बारेमा अनिग्निती आलोचनाहरु हुन्छन् मानौ, सम्पूर्ण संसार उनीहस्को जीवनको ऋणी भएका छन् । त्यस्ता कृत्यन मानिसहरु धेरै जसो समय दुःखी र रीसाहा हुनुका साथै उ सबै चीज र सबैजनासंग दुःखी र असन्तोष महशुस गर्दछन् ।

दोश्रो कारण, कृतज्ञताले व्यक्तिगत मूल्यलाई बृद्धि गर्दछ । जब हामीले कृतज्ञताको अनुभव गर्दछौं हामीले बुझ्छौं कि अर्को मानिसले हाम्रो भलाईको कामना गर्दछ र फलस्वरूप हामीले माया र हेरचाह गरिएको महशुस गर्दछौं । यसले जीवनको निराशपनमा कृतज्ञताले किन एक शक्तिशाली प्रतिरोधको काम गर्न सक्छ भन्ने देखाउँछ । कृतज्ञताले संसार असल, माया र दयालुपनावाट बज्चित छ र केवल स्वार्थीपना र निर्दयता भन्दा अरु केही हैन भन्ने नैराश्यतापूर्ण विश्वासलाई त्याग्न बाध्य बनाउँछ । कृतज्ञतालाई महशुस गरेर हामीले कही कोही हामीप्रति उदार छन् भन्ने कुरालाई

बुझ्न सक्छौं । त्यसक्तरण, हामीले आफू प्रति स्नेह दर्शाइएको मात्र नभई वास्तवमा, यस संसारमा दयालुपना विद्यमान छ र जीवन जीउनु मूल्यवान् छ भन्ने कुरालाई देख्न सक्छौं ।

कृतज्ञता एउटा आनन्दको महशुस गरिनु भन्दा बढी हो, यो प्रेरणादायी पनि हो । कृतज्ञताले मानिसहरुलाई असल कार्य गर्न र आफूले पाएको राग्रोपन र माया बाँडन र बढाउन प्रेरणा दिन्छ । जसले कृतज्ञता महशुस गर्न सक्छ उनीहस्तुरुन्तै र अक्सर सहयोगी र मद्दत गर्ने आचरणका हुन्छन् । यदि हामी आफूले विगतमा जे पायौं त्यो अरुलाई दिन सक्यौं भने जीवन पूर्ण हुन्छ । छोटकरीमा, हामी पूर्ण रूपले मानव बन्न समर्थ बनाउने कृतज्ञताले हो ।

कृतज्ञताले हामीलाई मानव बनाउँछ

बुद्धधर्ममा कृतज्ञतालाई मानव बनाउने विशेषताको रूपमा धेरै नै महत्व दिइन्छ । निचिरेन दाइशेनिनले “कृतज्ञताको ऋण तिर्नु” भन्ने गोशोमा यी चिनीयाँ किंवदन्ती उल्लेख गर्नुभएको छ । एक दिन माओ पाओले कछुवा मार्न लागेको माभीलाई देख्यो । कछुवा माथि दया लागेर माओ पाओले माभीलाई कछुवाको सटृमा आफ्नै लुगाहरु दिए । धेरै वर्ष पछि कछुवाले माओ पाओलाई याङ्गजे नदी तारेर शत्रुहरुवाट बचाएका थिए । दाइशेनिन उल्लेख गर्नुहुन्छ कि, “यदि यस्तो तुच्छ जीवलाई त कृतज्ञ हुनुपर्ने कुरा थाहा छ भने

कृतज्ञता उठाए आनन्दको महशुस गरिनु
भन्दा बढी हो यो प्रेरणादायी पनि हो ।
कृतज्ञताले मानिसहरुलाई असल कार्य गर्न २
आफूले पाएको राग्रोपन २ माया बाँडन २
बढाउन प्रेरणा दिन्छ । जसले कृतज्ञता महशुस
गर्न सक्छ उनीहस्तुरुन्तै २ अक्सर
सहयोगी २ मद्दत गर्ने आचरणका हुन्छन् ।
यदि हामी आफूले विगतमा जे पायौं त्यो
अरुलाई दिन सक्यौं भने जीवन पूर्ण हुन्छ ।
छोटकरीमा, हामी पूर्ण रूपले मानव बन्न
समर्थ बनाउने कृतज्ञताले हो ।

हामी मानव जाति कति धेरै हुनुपर्छ होला !” (WND, p 690)

जसले निचिरेनको बुद्धधर्म साधना गरेर महान लाभहरू पाए उनीहरूलाई दुःखको गहिराइबाट बचाएकोमा स्वभावत गोहोन्जोन, सदस्य साथीहरू, लिङ्गर र एस.जि.आई. का अध्यक्ष इकेदाप्रति अत्यन्त कृतज्ञ महशुस गर्न्छ ।

यस “
कृतज्ञताको ऋण तिर्न
हामीले कोसेनरूपु (सम्पूर्ण मानिसको सुख र शान्ति) मा समर्पित हुने दृढता लिन्छौ ।
हामी मध्ये धेरैको लागि कोसेनरूपुको निमित कडा परिश्रम गर्ने एउटा महान् उत्प्रेरक कृतज्ञता नै हो ।



कृतज्ञताको ऋण तिर्नु

निचिरेन दाइशोनिनले सिकाउनु हुन्छ कि, हामीले “आफ्नो जीवनलाई खेर न नफाली” नाम् स्योहो रेडे क्यो को धर्म साधना गरेर फैलाएर कृतज्ञताको ऋण तिर्न सक्छौ । यसको अर्थ, हामीले आफ्नो जीवनमा त्याग गर्नु पर्छ भन्ने नभई पश्चाताप विना निचिरेन बुद्धधर्ममा आफूलाई समर्पित गर्ने, यसका लाभहरूको वारेमा अरूलाई सुनाउने, उनीहरूलाई यसमा आस्था लिन हौसला दिने र वास्तविक सुखमा रमाउने हो । तसर्थ, कृतज्ञताको ऋण तिर्नु भनेको कुनै त्याग अथवा

बोझ नभई आफ्नो र अरूको लागि गर्ने लाभकारी कार्य हो ।

धेरै मानिसहरूले धन-सम्पत्ति, प्रसिद्धि, पद, हासिल गर्ने जस्ता विभिन्न क्षेत्रहरूको लागि आफूलाई समर्पित गर्ने र त्यस्तो सतही लक्ष्यको लागि आफ्नो बहुमूल्य जीवन खेर फालेको बोध गर्न्छ । निचिरेन दाइशोनिन भन्नुहुन्छ, “एकजना मान्छे ले आफ्नो जीवनको मूल्यमा पनि अरूप्रतिको महान कर्तव्य पूरा गर्नुपर्छ भन्ने संसारको नियम हो । शायद, कल्पना गरिए भन्दा बढी यो द्वाहरू आफ्नो मालिकको लागि मर्छ्न् । एउटा पुरुष

आफ्नो प्रतिष्ठा बचाउन मर्छ, एउटा महिला पुरुषको लागि मर्छ । माछा बाँच्न चाहन्छ, उनीहरू समुन्द्र गहिरो नभएकोमा दुःख मान्छन् र त्यही लुकनको लागि खाल्डो खन्छन् तैपनि बल्द्धीमा फँस्छन् । रुखमाथिका चराहरूले उनीहरू एकदमै तल भएको भन्ठानेर डर मान्छन् र दुप्पाको हाँगामा बस्न जान्छन् तैपनी उनीहरू जालोमा पर्छन् । मानिस पनि त्यस्तै कमजोर हुन्छन् । उनीहरूले सतही सांसारीक चीजहरूमा आफ्नो जीवन दिन्छन् तर बुद्धको उपदेशमा कमै समय दिन्छन् । अन्ततः उनीहरूले बुद्धत्व प्राप्त गर्नेन् ।” (WND, p 301)

आपनो जीवन समर्पण गर्ने सन्दर्भमा दाइशेनिन भन्नुहुन्छ, “जीवन भन्दा बहुमूल्य अस्त्र केही छैन त्यसैले जसले बौद्ध साधनामा आफ्नो जीवन समर्पित गर्न उसले बुद्धत्व अवश्य प्राप्त गर्दछ । यदि कोही व्यक्तिले बुद्धधर्मको लागि आपनो जीवन अर्पण गर्न तयार हुन्छ भने उसले किन अन्य खजानाको इर्ष्या गर्ला ? अर्कोतर्फ, यदि कोही व्यक्ति आपनो सम्पत्तिलाई छोड्न अनिच्छुक हुन्छ भने उसले कसरी आपनो जीवन अर्पण गर्न सक्छ होला जुन अत्यन्त बहुमूल्य छ ?” (WND, p 301)

दाइशेनिन स्मरण गराउनु हुन्छ, यदि हामीले आपनो जीवन, सबै भन्दा बहुमूल्य खजानालाई समर्पण गर्न साँच्चकै इमान्दार छौं भने हामीले बुद्धधर्मको लागि आपनो समय,

प्रयास र भौतिक सम्पत्तिहरू दिन कञ्जुस्याई गर्नु हुँदैन । यसप्रकारको अर्पण गर्ने र आपनो जीवन समर्पण गर्ने भावना, हाम्रा थुप्रै सदस्यहरूमा स्पष्ट रूपमा देख्न सक्छौं जसले कोसेनरूफुको लागि चाहिने विभिन्न क्रियाकलापहरूको लागि सहृदय आपनो समय, परिश्रम, पैसा, घर आदि अर्पण गरिरहेका छन् । गोहोन्जोन र कोसेनरूफुको लागि अर्पण गर्नु भनेको बुद्धधर्म प्रति हाम्रो समर्पण र कृतज्ञता अभिव्यक्त गर्नु हो ।

अस्त्रको दुःखलाई समाधान गरेर उनीहरूको जीवनलाई सुखमय र पूर्णतामा परिणत गर्नु परस्पर हौसला र समृद्धिको निमित्त अनगिन्ती क्रियाकलापहरूलाई अगाडि बढाउन र आवश्यक क्रियाकलापहरूलाई निरन्तरता दिन सकिदैन । अर्पण गर्नाले कृतज्ञताको ऋण तिर्न समर्थ बनाउने मात्र नभई यसले हाम्रो जीवनमा महान सौभाग्य संकलन गर्न पनि मद्दत पुऱ्याउनेछ ।

अरक्तौ दुःखलाई समाधान शैरैर
उनीहरूको जीवनलाई सुखमय र पूर्णतामा
परिणत गर्नु परस्पर हौसला र समृद्धिको
निमित्त अनगिन्ती क्रियाकलापहरूलाई छुन् ।
आर्थिक सहयोग उठाए महत्वपूर्ण अर्पण हो
जुन विना कोसेनरूफुलाई अगाडि बढाउन
र आवश्यक क्रियाकलापहरूलाई निरन्तरता
दिन सकिदैन । अर्पण गर्नाले कृतज्ञताको ऋण तिर्न समर्थ
हाम्रो जीवनमा महान सौभाग्य संकलन गर्न
पनि मद्दत पुऱ्याउनेछ ।

निचिरेन दाइशेनिन
उल्लेख गर्नुहुन्छ, “यदि कसैले आपनो अभिभावकलाई अर्पण गर्नु भने उसले आपनो हजार जना बच्चाहरूलाई अर्पण गर्नु जस्तै हो । जसले सद्वर्मपुण्डरीक सुत्रलाई अर्पण गर्दछ उसले त्याहि लाभ प्राप्त गर्नेछ जुन दश दिशाका सम्पूर्ण बुद्ध र बोधिसत्वहरूलाई अर्पण गरेर प्राप्त गर्दछ किनभने दश दिशाका सम्पूर्ण बुद्धहरू “म्यो” भन्ने सिंगो शब्दबाट उत्पत्ति भएको हो । (WND p 949)

आविष्य सिर्जना गर्दे



हरेक चुनौतीलाई प्रार्थनाद्वारा समाधान गर्दे अगाडि बद्धोन्नेषु

प्रिया थापा
विद्यार्थी वर्ष

म कक्षा ८ मा अध्ययन गर्दै हुँ। मैले ८ वर्षको उमेरदेखि यस बुद्धिर्थ साधना गर्दै आएकी हुँ। म एस.जि.आई.को हरेक सभामा बाबासंग सहभागी हुने गर्दूँ। म आफ्नो विद्यालयका साथीहरूसंग पनि यस बुद्धिर्थको बारेमा कुरा गर्ने गर्दूँ। मलाई यस धर्मप्रति पूर्ण विश्वास छ।

मलाई विभिन्न ठाउँहरू घुमेर त्यहाँको मनोरञ्जन लिन असाई रमाईलो लाग्छ। म विद्याको वेलामा पनि सधै घुम्न जाने गर्दूँ। गएको भदौ महिनामा मैले काका र काकीसंग सेतो गुम्बा घुम्न जाने योजना बनाएको थिए। हाम्रो घरबाट सेतो गुम्बा टाढा नै थियो। मेरो साना भाइबहिनीहरू पनि भएकोले हामीले गाडीमा नै सेतो गुम्बा जाने विचार गर्न्यौ। सेतो गुम्बाको आधा बाटो नपुग्दै हाम्रो गाडी पन्चर भयो। तर काकाको गाडीमा अर्को टायर पनि रहेछ, त्यसैले हामी सबै मिलेर त्यो टायर फेच्यौ। त्यसपछि, फेरि हाम्रो सेतो गुम्बाको यात्रा अघि बढ्यो। सेतो गुम्बा जाने बाटो धेरै नै उकालो थियो। गाडीमा बच्चाहरू धेरै भएकोले त्यति ठाडो उकालोमा हाम्रो गाडी अगाडि बद्न सकेन। काकाले धेरैचोटि प्रयास गर्नुभयो तर गाडीले गति लिएन। मलाई अब सेतो गुम्बा जान नपाईने भयो भनेर निकै चिन्ता लागेको थियो। त्यसपछि, मैले “नाम् म्योहो रेङ्गे क्यो” प्रार्थना गर्न थाले। प्रार्थना गरेको केही समय पछि नै त्यहाँका कोही मान्छेहरू आएर हाम्रो गाडी ढकाली दिनु

भयो जसले गर्दा हामी सजिलैसंग उकालो चढेर सेतो गुम्बा पुग्यौ। त्यसदिन देखि मेरो गोहोन्जोन प्रतिको आस्था भन् गहिरो र बलियो बनेको थियो।

यस धर्ममा लागेपछि मेरो जीवनमा धेरै परिवर्तनहरू आएको छ। एस.जि.आई. मा प्रवेश गर्नु अगाडि मलाई कुनै पनि कार्यक्रममा भाग लिन मन लाग्दैनथ्यो। कक्षामा शिक्षकहरूलाई नजानेको प्रश्न सोध्न पनि निकै डर लाग्ने गर्दैयो। तर अहिले म विद्यालयमा एस.जि.आई. को साथ-साथै क्लबको पनि विभिन्न कार्यक्रमहरूमा भाग लिने गर्दूँ। नजानेको कुरा शिक्षकलाई सोधि अरू साथीभाईहरूलाई पनि सिकाउने गर्दूँ। मेरो परिवारहरूका साथ-साथै एस.जि.आईका सदस्यहरूको पनि हौसला र प्रोत्साहनले आज म दृढ र निश्चयी बनेकी छुँ।

हामीले कुनै पनि परिस्थितीमा हार मान्नु हुँदैन। सधै हौसला राख्नुपर्छ। रात पछि दिन अवश्य आउँछ भन्ने निचिरेन दाइशोनिनको भनाई जस्तै केही क्षणको लागि दुःखको अनुभव गरेतापनि एकदिन खुशीको क्षण अवश्य आउँछ। त्यसैले हामी कहिलै पनि आतिनु हुँदैन। अन्तमा, म हरेक चुनौतीलाई नआतिकन प्रार्थनाद्वारा समाधान गर्दै अगाडि बद्ने प्रण गर्दछु।

शब्द व्याख्यान

पृथ्वीका बोधिसत्त्वहरू: नाम् म्योहो रेङ्गे क्यो प्रार्थना गर्नुको साथै प्रचार गर्नेहरू। “पृथ्वी” भनेको बुद्ध प्रकृति हो र “बोधिसत्त्व” भनेको अस्तरहरूको निम्नि सहयोग गर्न आफ्नो जीवन समर्पित गर्ने व्यक्ति हुन्।

बुद्ध: सम्पूर्ण जीवनको सत्य प्रकृतिलाई अनुभूति गर्ने र अस्तरलाई पनि उस्तै बोधिज्ञान प्राप्त गर्ने तरफ डोच्याउने व्यक्ति हुन्। सम्पूर्ण मानवमा बुद्ध प्रकृति विद्यमान रहेको हुन्छ र विवेक, साहस, करुणा र जीवन-शक्तिको गुणहरूद्वारा चित्रण हुन्छ।

दाइज्ञोक्तु: शाब्दिक अर्थमा “शीर्षक” हो। नाम् म्योहो रेङ्गे क्यो को प्रार्थना वा वन्दना गर्ने भन्ने बुझिन्छ।

शोष्णो: शाब्दिक अर्थमा “महान आदरको उल्लेखनिय लेख”: निचिरेन दाइशोनिनको लेखहरू।

मानव ऋणित: एक व्यक्तिको अन्तर्जीवनमा आएको गहन परिवर्तनले समाज र प्राकृतिक वातावरणलाई नै परिवर्तन गर्न सक्ने प्रभावको धारणा हो।

द्वचिनेन शान्तेन: शाब्दिक अर्थमा “एक पलमा तीन हजार संसारमा निहित हुनु”। बौद्ध विद्वान र पुजारी तियनताइद्वारा प्रतिपादन गरिएको दर्शनशास्त्रीय प्रणाली हो जसले दैनिक जीवन र आधारभूत सत्य वीचको सम्बन्धलाई वर्णन गर्दछ।

कर्म: आफ्नो जीवनमा गरे का कार्य र त्यसका असरहरूको संकलन जुन जीवनको गहिराइमा रहेको हुन्छ र जसले भविष्यमा अक्सर अदृष्य प्रभावको रूपमा कार्य गर्दछ।

कोसेनरूपु: शाब्दिक अर्थमा, “वृहत् रूपमा (बुद्धधर्म) लाई फैलाउनु हो।” निचिरेन दाइशोनिनको बुद्धधर्मको प्रचार-प्रसारद्वारा सम्पूर्ण मानव जातिको सुख र दिगो शान्ति हासिल गर्नु।

सञ्चर्मपुण्डरीक सुत्र: शाक्यमुनि बुद्धको उच्च शिक्षा

जसमा शाक्यमुनिले प्रत्यक्ष रूपमा आफ्नो बोधिज्ञान देशना गर्नुभएको छ र उहाँको पहिलेको उपदेश केवल प्रारम्भिक भएको र उपेक्षा गर्नु पर्दछ भनेर घोषण गर्नु भएको छ।

निचिरेन दाइशोनिन (१२२२-१२८२): मौलिक बुद्ध। बुद्धधर्मको सत्य कारकका संस्थापक जसले अप्रिल २८, १२५३ मा पहिलो चोटी नाम् म्योहो रेङ्गे क्यो को प्रार्थना गर्नुएको थियो।

शोका भावकाई: शाब्दिक अर्थमा, “मूल्य सिर्जनाको निम्नि समाज हो।” निचिरेन दाइशोनिनको बुद्धधर्मको संस्थाको नाम हो।

दक्ष संसार: हरेक व्यक्तिमा निहित जीवनको दश सम्भाव्य अवस्थाहरू हुन् जसबाट क्षण क्षणमा उक्त व्यक्ति गुञ्जिरहन्छ। तिनीहरू, नर्क, भोक, रीस, पशुत्व, मानवता, स्वर्ग, शिक्षा, बोध, बोधिसत्त्व र बुद्धत्व हुन्।

गोहोन्जोन: निचिरेन बुद्धधर्ममा समर्पणको वस्तु। यसमा नाम् म्योहो रेङ्गे क्यो को नियम समाविष्ट हुन्छ जसले सम्पूर्ण जीवनमा व्याप्त गर्दछ र सबै मानिसहरूमा विद्यमान बुद्धत्वको जीवनावस्थालाई अभिव्यक्त गर्दछ। गोहोन्जोनलाई नाम् म्योहो रेङ्गे क्यो प्रार्थना गर्नाले हामी भित्र विद्यमान बुद्धत्वलाई उजागर गर्न समर्थ हुन्छौ। “गो” भन्नाले “आदर्णीय” र “होन्जोन” भन्नाले “आदरको आधारभूत वस्तु” हो।

नाम् म्योहो रेङ्गे क्यो: निचिरेन बुद्धधर्ममा प्रतिपादित ब्रम्हाण्डको आधारभूत नियम, जसले जीवनको सही पक्षलाई अभिव्यक्त गर्दछ। यसको प्रार्थना गर्नाले मानिसहरूमा विद्यमान बुद्ध प्रकृतिलाई उजागर गर्दछ र यो एस.जि.आई. का सदस्यहरूको प्रमुख साधना हो। यद्यपि, नाम् म्योहो रेङ्गे क्यो को गहिरो अर्थ यसको साधना गरेपछि मात्र प्रकट हुन्छ तर यसको शाब्दिक अर्थ: नाम् (समर्पण), बुद्धधर्मको साधना गर्ने कार्य, म्योहो (अदृष्ट धर्म), ब्रम्हाण्डको आवश्यक नियम र यसको प्रकट; रेङ्गे (सङ्घर्म), कारण र असरको परस्परता; क्यो (बुद्धको उपदेश), सम्पूर्ण गतिविधि हुन्।

New Human Revolution Series



Vol 1- Vol 20 ₹ 275 EACH

Human Revolution Series



Vol 1-3	₹ 375
Vol 4-6	₹ 375
Vol 7-8	₹ 375
Vol 9-10	₹ 375
Vol 11-12	₹ 400



Eternal Ganges Press Pvt. Ltd.
E-15, 4th Floor, Hauz Khas-Market, Hauz Khas, New Delhi - 110016

Phone: 011-46109201, 011-46109203-09

In case of any queries please write to:
sales@eternalganges.com

All rates are in Indian Rupees



प्रकाशन:
हिमालयन प्रेस सर्भिस